


(सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हकसम्बन्धी नियमावली,
२०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको)

कालिका गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
धैवुड, रसुवा

आ.व. २०७८/०७९ श्रावण देखि असोज मसान्त सम्मको

स्वतः प्रकाशन प्रतिवेदन



प्रकाशक :


कालिका गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, धैवुड, रसुवा

Web : www.kalikarmrasuwa.gov.np
E-mail : kalikagaupalika@gmail.com

आ.व. २०७९।०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९



(सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हकसम्बन्धी नियमावली,
२०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको)



२०७९ श्रावण देखि असोज मसान्त सम्मको स्वतः प्रकाशन प्रतिवेदन



कालिका गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, धैवुड, रसुवा

Web : www.kalikarmrasuwa.gov.np
E-mail : kalikagaupalika@gmail.com

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

आ.व. २०७९।०८० को असोज मसान्तसम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९



२०७९ असार मसान्तसम्मको कार्य समेटी गरिएको स्वतः प्रकाशन

प्रकाशक : कालिका गाउँपालिका

प्रशासन, योजना तथा अनुगमन शाखा

फोन नं. : ९८६३१९५१२७

ईमेल: kalikagaupalika@gmail.com

वेब साइट : www.kalikamunrasuwa.gov.np

प्रकाशन : २०७९ कार्तिक


शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत



विषयसूची

क्र.सं	विवरण	पेज न..
१	कार्यालयको स्वरूप र प्रकृति	१
२	कार्यालयको उद्देश्य	२
३	गाउँपालिकाको संगठन संरचना र दरवन्दी तेरिज	३
४	कार्यालयको काम, कर्तव्य र अधिकार	५
५	जनप्रतिनिधिहरुको विवरण	१८
६	कार्यरत कर्मचारीको विवरण	२१
७	विद्यालयहरुको विवरण	२६
८	शाखागत कार्यविवरण	२६
९	शाखा र जिम्मेवार पदाधिकारी	३६
१०	सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि	३७
११	निर्णय गर्ने प्रक्रिया र अधिकारी	३७
१२	निर्णय उपर उजुरी सुन्ने अधिकारी	३७
१३	सम्पादन गरेको प्रमुख कामहरु	३७
१४	सूचना अधिकारी र प्रमुखको नाम र पद	३८
१५	कार्यालयको फोन, ईमेल तथा वेब साइट	३८
१६	ऐन, नियम, विनियम वा निर्देशिकाको सूची	३९
१७	आम्दानी, खर्च तथा आर्थिक कारोबारको प्रगती सम्बन्धी अद्यावधिक विवरण	४४


शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत



आ.व. २०७९।०८० को असोज भूत प्रसाद सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

१. कार्यालयको स्वरूप र प्रकृति

रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट २४ किमी दक्षिणपूर्व अर्थात् रसुवाको दक्षिणी सिमानामा पर्ने फलाँखु खोलादेखि उत्तरतिर अवस्थित लाम्चो र चेप्टो भूबनौटमा फैलीयेको साबिक धैबुड गाउँ विकास समिति, लहरेपौवाको वडा नं ८ र राम्चे गाविस मिलेर बनेको मनोरम बस्ती नै कालिका गाउँपालिका हो । नेपालमा अन्य पहाडी भेगले ओगटेको गुणझ्यै यसले पनि सम्पूर्ण गुण ओगटी प्राकृतिक हराभराले सुसज्जित भै रसुवाली मातृभूमिको उदरभित्र मस्तसङ्ग पलेटी कसेर जनतालाई आश्रय दिइरहेको छ कालिका गाउँपालिका । कालिका गाउँपालिका नुवाकोटसङ्ग सिमाना जोडिएको फलाँखुखोला वा कुँडुल्ले फाँटदेखि सुरु भएर इटपारे, बेतीनी, कतुन्ज्जे, कालिकास्थान, गुम्बोडाँडा हुदै राम्चेसम्म पश्चिम उत्तरतर्फ फैलिएको छ भने पूर्व उत्तरमा फलाँखुखोला, आम्बाबास, रुप्सेपानी, जिबजिबे, ज्याडलाङ्गदेखि लोकिलसम्म फैलिएको छ । साबिकको धैबुड गाबिसको कार्यालयलाई केन्द्र तोकिएको यो गाउँपालिकाको क्षेत्रफल १२९.५४ वर्ग किमी रहेको छ ।

राजनैतिक तथा प्रशासनिक विभाजन

प्रदेश नं :	तीन
अञ्चल :	बागमती
जिल्ला :	रसुवा
गाउँपालिका :	कालिका
क्षेत्रफल :	१२९.५४ (वर्ग किमी) ४८.३ किमी दुरी (बोडर)
अक्षांश :	२७°५८' देखि २७°०५' सम्म
देशान्तर :	८५°११' देखि ८५°१५' सम्म
उचाई :	६५८ मिटरदेखि ३९९४ मिटरसम्म
वडा संख्या :	पाँच

ऐतिहासिक पृष्ठभूमि

कालिका गाउँपालिका साबिक धैबुड, राम्चे गाबिसका पुरै वडा, लहरेपौवा ८ नम्बर वडा र भोर्टे १, ६, ८, र ९ नम्बर वडा मिलेर बनेको छ । साबिक धैबुड गाबिसमा पर्ने कालिका माईको मन्दिरको नामबाट नै यस गाउँपालिकाको नामकरण भएको हो । सो मन्दिरलाई धैबुड चित्रकलिका मन्दिर पनि भनिन्छ । गाउँपालिकाको हिशाबले यहाँ धैरै ऐतिहासिक पृष्ठभूमि नभए पनि यहाँ रहेका बिभिन्न स्थलहरूको ऐतिहासिक महत्व रहेको छ ।

गाउँपालिकाको संक्षिप्त परिचय

गाउँपालिकाको नाम : कालिका गाउँपालिका	प्रदेश : बागमती	जिल्ला : रसुवा
गाउँपालिका केन्द्र : कालिका-२, धैबुड, रसुवा		जनसंख्या : ११३९३ (गाउँपालिका पार्श्वचित्र २०७९ अनुसार)
वडा संख्या : ५		क्षेत्रफल : १२९.५४ वर्गकिलोमिटर

साँध्य सिमाना

पूर्व: नौकुण्ड र गोसाइकुण्ड गाउँपालिका,
पश्चिम: उत्तरगया गाउँपालिका,
उत्तर: उत्तरगया र गोसाइकुण्ड गाउँपालिका र
दक्षिण: नुवाकोट जिल्ला रहेको छ ।

सम्पर्क

फोन नं : ०१०-५४२०९६, ०१०-५४२०९८

कार्यालय प्रमुखको मोबाइल नं : ९८५९१८५०९६

Web : www.kalikarmrasuwa.gov.np

E-mail : kalikagaupalika@gmail.com

शितल बहादुर रावल

कालिका गाउँपालिका धैबुड रसुवा

प्रमुख प्रशासकीय अधिकृत

पेज नं. १



आ.व. २०७९।०८० को असोज मसान्तक सम्मिको स्वत प्रकाशन प्रतिवेदन २०७९

२. कार्यालयको उद्देश्य

नेपालको संविधानको धारा ५६ (१) ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल संरचना संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको हुने व्यवस्था गरेको छ । धारा ५६ (४) ले स्थानीय तह अन्तरगत गाउँपालिका नगरपालिका र जिल्ला सभा रहने संवैधानिक व्यवस्था रहेकाले गाउँपालिकाको उद्देश्य तथा कार्यक्षेत्र व्यापक रहेको छ । तथापी कालिका गाउँपालिकाको प्रमुख उद्देश्यकहरू निम्नानुसार रहेका छन् ।

- संविधान र कानून बमोजिम स्वशासन तथा सहशासनको अभ्यास गर्ने,
- जनताको घरदैलोको सरकारको रूपमा रही सेवा पुर्याउने सो का लागि संविधानले दिएको अधिकारक्षेत्र भित्र रही ऐन, नियम, कार्यविधी, मापदण्ड, निर्देशीका निर्माण तथा स्विकृत गरी कार्यान्वयन गर्ने गराउने,
- स्थानीय तहका जनतालाई स्थानीय शासन प्रकृयामा अधिकाधिक मात्रामा सम्मिलित हुने अवसर जुटाउने,
- स्थानीय जनताले लोकतन्त्रको लाभहरू उपभोग गर्न सक्ने व्यवस्था गर्ने,
- जनताले आफ्नो क्षेत्रको विकासका लागि आवश्यकताको पहिचान, साधनको परिचालन, विनियोजन र विकासको प्रतिफल वितरण सम्मका कार्यहरूमा अर्थपूर्ण सहभागी हुन सक्ने प्रक्रिया र संयन्त्रको व्यवस्था मिलाउने,
- स्थानीय स्वशासन र सहशासनका संयन्त्र प्रकृया तथा अभ्यासमा आदिवासी जनजाती, दलित लगायत सामाजिक तथा आर्थिक दृष्टिकोणले पिछडिएका वर्ग समेतको समग्र जनताको समावेशिकरण र मूलप्रवाहीकरण सुनिश्चित गर्ने,
- विकास प्रक्रियालाई संस्थागत गर्न विकास व्यवस्थापन सम्बन्धी संयन्त्रहरूको क्षमता विकास र सुदृढिकरण गर्ने,
- स्थानीय स्वशासन र सहशासनको मर्मलाई कार्यरूपमा रूपान्तरण गर्न जनशक्तिको विकास गर्ने,
- गाउँपालिका भित्रको विकास, सेवा प्रवाह लगायतका विषय क्षेत्रका नीति निर्माण देखि अनुगमन मुल्यांकन सम्मका क्रियाकलापहरूमा समन्वय र सहजिकरण गर्ने,
- लोकतान्त्रिक संस्था र अभ्यासहरूलाई प्रवर्द्धन गर्दै स्थानीय नेतृत्वको विकास गर्ने,
- योजनाहरूको तर्जुमा र संचालन गर्न आवश्यक क्षमता, जिम्मेवारीपन र जवाफदेहिताको विकास गर्ने,
- जनताको दैनिक आवश्यकता तथा जनजिवनलाई असर पार्ने विषयहरूमा निर्णय गर्न सक्ने गरी स्थानीय स्वायत्त शासन पद्धतीको विकास गर्ने ।


शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत



आ.व. २०७४/०८९ का असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९
धैवुड, रसुवा, नेपाल
ब्रह्मपुर्ण प्रदेश, नेपाल
२०७३

३. कार्यालयको संगठन संरचना र दरवन्दी तेरिज

कालिका गाउँपालिका, धैवुड, रसुवाको संगठन संरचना, २०७८



शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

आ.व. २०७९/०८० को असोज मस्तक सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९



कालिका गाउँपालिका, धैवुड, रसुवाको संगठन संरचना (दरवन्दी तेरिज) २०७८

क्र.सं.	पद नाम	श्रेणी/तह	प्राविधिक	अप्राविधिक	जम्मा	पूर्ति	रिक्त	कैफियत
१	प्रमुख प्रशासकीय अधिकृत	रा.प.तृतीय	०	१	१	१	०	
२	प्रशासन सेवा तर्फ							
क	सामान्य प्रशासन सम्ह							
अ	शाखा अधिकृत	अधिकृतस्तर छैठौं/सातौं/आठौं तह (प्रशासन)	०	४	४	२	२	स्तरवृद्धिबाट पूर्ति हुने
आ	सहायक पाँचौ	सहायक पाँचौ	०	६	६	३	३	
ख	लेखा सम्ह							
अ	लेखा अधिकृत	अधिकृतस्तर छैठौं/सातौं/आठौं तह(लेखा)	०	२	२	२	०	
आ	आ.ले.प.	सहायक पाँचौ (लेखा)	०	१	१	०	१	
इ	लेखापाल	सहायक पाँचौ (लेखा)	०	१	१	१	०	
ग	विविध सेवा							
अ	कम्प्युटर अपरेटर	सहायक पाँचौ	१	०	१	०	१	
आ	महिला विकास निरिक्षक	सहायक चौथो	०	१	१	१	०	
घ	शिक्षा सेवा							
अ	शिक्षा अधिकृत	अधिकृतस्तर छैठौं/सातौं/आठौं तह(शिक्षा)	१	०	१	१	०	
आ	प्राविधिक सहायक	सहायक पाँचौ	१	०	१	१	०	
ঙ	स्वास्थ्य सेवा							
अ	स्वास्थ्य अधिकृत (जनरल हेल्प)	अधिकृतस्तर छैठौं/सातौं/आठौं तह	१	०	१	१	०	
आ	प.हे.न. (नर्सिङ)	पाँचौ/छैठौं	१	०	१	१	०	
চ	পশু সেবা							
অ	পশু বিকাস অধিকৃত	অধিকৃতস্তর ছৈঠোঁ/সাতোঁ/আঠোঁ তহ(পশু)	২	০	২	২	০	
আ	প্রা঵িধিক সহায়ক	পাঁচৌ (ভেটেনরী)	১	০	১	১	০	
ই	নায়ব প্রা.স.	চৌথো (ভেটেনরী)	২	০	২	২	০	
ছ	কৃষি সেবা							
অ	কৃষি বিকাস অধিকৃত	অধিকৃতস্তর ছৈঠোঁ/সাতোঁ/আঠোঁ তহ(কৃষি)	১	০	১	০	১	
আ	প্রা঵িধিক সহায়ক	পাঁচৌ (কৃষি সেবা)	২	০	২	২	০	
ই	নায়ব প্রা.স.	চৌথো (কৃষি সেবা)	১	০	১	১	০	
জ	ইন্জিনিয়ারিং সেবা							
অ	ইন্জিনিয়ার (সিভিল)	অধিকৃতস্তর ছৈঠোঁ/সাতোঁ/আঠোঁ তহ	১	০	১	১	০	
আ	সব-ইন্জিনিয়ার	পাঁচৌ (সিভিল)	৩	০	৩	২	১	
ই	অসিস্টেন্ট সব ইন্জিনিয়ার	চৌথো (সিভিল)	৩	০	৩	২	১	
ঝ	খা.পা.স.টে.	চৌথো (সেনেটরী)	১	০	১	১	০	
উ	অমিন	চৌথো/পাঁচৌ	১	০	১	০	১	
৩	সবারী চালক	শ্রেণী বিহীন	২	০	২	২	০	করার সেবা
৪	কার্যালয় সহযোগী	শ্রেণী বিহীন	০	৪	৪	৪	০	২ করার সেবা
	জম্মা		২৫	২০	৪৫			

বড়া কার্যালয় তর্ফ

ক্র.সং.	পদ নাম	শ্রেণী/তহ	প্রা঵িধিক	অপ্রা঵িধিক	জম্মা	কৈফিয়ত
১	বড়া সচিব	সহায়ক চৌথোঁ/পাঁচৌঁ (প্রশাসন)	০	৫	৫	৩ রিক্ত
২	কার্যালয় সহযোগী	শ্রেণী বিহীন	০	৫	৫	৫ করার সেবা
	জম্মা		০	১০	১০	

নোট : স্বাস্থ্য সংস্থাহর, আর্যুবেদ স্বাস্থ্য কেন্দ্র র মাথি উল্লেখ নভএকা কার্যালয় তথা সেবা কেন্দ্রহরুকो দরবন্দী তথা সংগঠন সংরচনা মন্ত্রালয়লे তোকে বমোজিম হুনেছ।



आ.व. २०७९/०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

४. कार्यालयको काम, कर्तव्य र अधिकार

गाउँ कार्यपालिकाको कार्यालयको काम, कर्तव्य र अधिकार

गाउँपालिकाको एकल अधिकार संविधानको अनुसूची-८ मा उल्लेख भए बमोजिम हुनेछ ।

क. सहकारी संस्था

- (१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- (२) कालिका गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमती, खारेजी र विघटन,
- (३) सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,
- (४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रिय, विषयगत, प्रादेशिक र स्थानीय सङ्ग संस्थासँग समन्वय र सहकार्य,
- (५) सहकारी सम्बन्धी स्थानीयतथाङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (६) स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,
- (७) स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास ।

ख. एफ.एम. सञ्चालन

- (१) एकसय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमती, नवीकरण, नियमन र खारेजी,
- (२) प्रदेश कानूनको अधीनमा रही एफ.एम. सञ्चालन सम्बन्धी अन्य कार्य ।

ग. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

- (१) सङ्गीय तथा प्रदेश कानूनको अधीनमा रही सम्पत्ति कर, घर बहाल कर, घरजग्गा रजिस्ट्रेशन शुल्क, सेवारी साधन कर, सेवा शुल्क दस्तुर दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमि कर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, सङ्गलन र व्यवस्थापन,
- (३) ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बञ्जीजिम्प, जिपफ्लायर, र्याफ्टिङ्ग, मोटरबोट, केवलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा सञ्चालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
- (४) जडीबुटी, कवाडी र जिवजन्तु कर निर्धारण तथा सङ्गलन,
- (५) स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्द्धन,
- (६) ढुङ्गा, गिर्दी, वालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुङ्गा आदि प्राकृतिक वस्तुको विक्री तथा निकासी शुल्क दस्तुर सङ्गलन,
- (७) प्रचलित कानून बमोजिम गर्ने सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र सङ्गलन,
- (८) स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- (९) राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान,
- (१०) सङ्गीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजश्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (११) स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (१२) मालपोत सङ्गलन,
- (१३) कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य ।

घ. स्थानीय सेवाको व्यवस्थापन

- (१) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,



आ.व. २०७९/१०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- (२) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कमचारीको व्यवस्थापन, उपयोग र समन्वय,
- (३) सङ्घठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- (४) स्थानीय कानून बमोजिम सङ्घठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्घठन संरचना तथा दरबन्दी निर्धारण,
- (५) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- (६) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- (७) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

ड. स्थानीय तथ्याङ्क र अभिलेख सङ्घलन

- (१) स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) आधारभत तथ्याङ्क सङ्घलन र व्यवस्थापन,
- (३) जन्म, मत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराई दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापन,
- (४) सूचना तथा सञ्चार, प्रविधियुक्त आधारभत तथ्याङ्को सङ्घलन र व्यवस्थापन,
- (५) स्थानीय तथ्याङ्क र अभिलेख सङ्घलन सम्बन्धी अन्य कार्य ।

च. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

- (१) विकास आयोजना तथा परयोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,
- (२) आर्थिक, सामाजिक, सास्कृतिक, वातावरणीय प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन,
- (३) आयोजनाको अध्ययन, अनसन्धान तथा प्रभाव मूल्याङ्कन,
- (४) सम्भाव्य प्राकृतिक श्रोत तथासाधनको पवहचान तथा अधभलेख व्यवस्थापन,
- (५) सङ्गीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- (६) राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमती, अनुगमन र नियमन,
- (७) सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन,
- (८) सङ्गीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,
- (९) सुरक्षित बस्ती विकास सम्बन्धी नीति, योजना, कायक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्याङ्कन,
- (१०) सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिमको "घ"वर्गको इजाजतपत्रको जारी, नवीकरण तथा खारेजी,
- (११) पयटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१२) नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१३) विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।



आ.व. २०७९।१०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

छ. आधारभत र माध्यमिक शिक्षा

- (१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाई, सामदायिक सिकाई र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,
- (२) सामदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनमति, सञ्चालन, व्यवस्थापन तथा नियमन,
- (३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुगमन, मूल्याङ्कन र नियमन,
- (४) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- (५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
- (६) गाउँ शिक्षा समिति गठन तथा व्यवस्थापन,
- (७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- (८) विद्यालयको नामाकरण,
- (९) सामदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- (१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
- (११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- (१२) विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- (१३) सामदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
- (१४) आधारभूत तहको परक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
- (१५) विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन,
- (१६) निःशल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- (१७) ट्यूसन, कोचिङ्ग जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- (१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- (१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
- (२०) माध्यमिक तहसम्मको शैक्षिक कायक्रमको समन्वय र नियमन,
- (२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
- (२२) शिक्षण सिकाई, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
- (२३) अतिररक्त शैक्षिक क्रियाकलापको सञ्चालन ।

ज. आधारभत स्वास्थ्य र सरसफाई

- (१) आधारभत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
- (२) आधारभत स्वास्थ्य, प्रजननर स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन
- (३) अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- (४) स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- (५) स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायू तथा ध्वनीको प्रदूषण नियन्त्रण र नियमन,
- (६) सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- (७) स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शल्क वनर्धारण र नियमन,



आ.व. २०७९/१०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- (८) रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
- (९) औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,
- (१०) सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी,
- (११) परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन,
- (१२) महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन।
- भ. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता**
- (१) स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) बजार तथा हाट बजार व्यवस्थापन,
- (३) स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रिक्षेपण, मल्य निर्धारण र अनुगमन,
- (४) स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- (५) स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गण र नियमन,
- (६) स्थानीय स्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी अनुगमन र नियमन,
- (७) स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनसन्धान,
- (८) निजी तथा गैरसरकारी क्षेत्रसँगसँग समन्वय र सहकार्य,
- (९) स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,
- (१०) स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन,
- (११) उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- (१२) वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
- (१३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (१४) स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचविखन र उपभोग तथा वातावरणीय प्रदुषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन,
- (१५) स्थानीयस्तरमा सरसफाई तथा फोहोरमैला व्यवस्थापन,
- (१६) स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावारणमैत्री विकास अवलम्बन,
- (१७) स्थानीयस्तरमा हरितक्षेत्रको संरक्षण र प्रवर्द्धन,
- (१८) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- (१९) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्य,
- ज. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाई**
- (१) स्थानीय, ग्रामीण तथा कृषि सडक र सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा नियमन, कायान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीय, ग्रामीण तथा कृषि सडक, झोलझे पूल, पूलेसा, सिँचाई र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मता सम्भार र नियमन,
- (३) स्थानीयस्तरका सिँचाई प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,
- (४) यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
- (५) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक सम्बन्धी अन्य कार्य।



आ.व. २०७९।०८।० को असोज मसान्त सम्मिलन को स्वत प्रकाशन प्रतिवेदन २०७९

ट गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

- (१) गाउँसभा सम्बन्धी नीति, कानून र कायवाविधि,
- (२) स्थानीय स्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कायक्रम र बजेट स्वीकृति,
- (३) सभाका समितिहरूको गठन र सञ्चालन ,
- (४) स्थानीय तहबीच साभा सरोकार तथा साभेदारीका विषयमा संयुक्त समिति गठन,
- (५) कायपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- (६) विकास योजना तथा कायक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कायपालिकालाई निर्देशन ,
- (७) गाउँपालिकालाई आर्थिक व्ययभार पर्ने विषयको नियमन,
- (८) स्थानीय मेलमिलाप र मध्यस्थता,
- (९) गाउँ सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

ठ. स्थानीय अभिलेख व्यवस्थापन

- (१) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) जनसाइक, प्राकृतिक, आर्थिक, सामाजिक, सास्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिवर्ति आय, मानव विकास तथा लैङ्गिक सशक्तीकरण सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,
- (३) सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन,
- (४) सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख,
- (५) आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अद्यावधिक अभिलेखन,
- (६) स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रववधिको उपयोग,
- (७) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

ड. जग्गा धनी दर्ता प्रमाणपत्र वितरण

- (१) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिल खारेजी,
- (२) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (३) भुमिको वर्गीकरण अनुसारको लगत,
- (४) सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- (५) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कायमा समन्वय र सहजीकरण,
- (६) जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण सम्बन्धी अन्य कार्य ।

ठ. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

- (१) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,



आ.व. २०७९।१०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- (२) कृषि तथा पशुपन्थी बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कायक्रमको सञ्चालन, अनुगमन र नियमन,
- (३) कृषि तथा पशुपन्थीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- (४) पशुपन्थी चिकित्सा सेवाको व्यवस्थापन,
- (५) कृषि वातावरण संरक्षण तथा जेविक विविधताको संरक्षण र प्रवर्द्धन,
- (६) पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,
- (७) उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण
- (८) स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- (९) पशु आहारको गुणस्तर नियमन,
- (१०) स्थानीयस्तरमा पशुपन्थी सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली,
- (११) पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- (१२) पशुपन्थी सम्बन्धी बीमा र कर्जा सहजीकरण,
- (१३) पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

ण. जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

- (१) सङ्घर प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कायक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,
- (२) जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपर वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
- (३) जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन,
- (४) सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनर्स्थापना केन्द्र, जेष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन,
- (५) सङ्घ बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनर्स्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनगमन र नियमन,
- (६) ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य

त. बेरोजगारको तथ्याङ्क सङ्कलन

- (१) रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- (२) स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन,
- (३) विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन,
- (४) सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेका श्रमशक्तिको सूचना तथा तथ्याङ्को सङ्कलन तथा व्यवस्थापन,
- (५) रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,
- (६) वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालीमको सञ्चालन,

- (७) वैदेजशक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पूनः एकीकरण,

- (८) वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग,

- (९) बेरोजगारको तथ्याङ्क सङ्कलन सम्बन्धी अन्य कार्य,

थ. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

- (१) कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,



आ.व. २०७९।०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- (३) कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,
- (४) कृषि वित्तविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- (५) कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
- (६) स्थानीय स्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
- (७) कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार,
- (८) स्थानीय स्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
- (९) प्राङ्गारिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
- (१०) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य ।

द. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा

- (१) स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
- (३) एक मेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीय स्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (४) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन नियमन,
- (५) स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन,
- (६) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
- (७) खानेपानी, साना जलविद्युत आयोजना तथा वैकल्पिक ऊर्जा सम्बन्धी अन्य कार्य ।

(८) विपद् व्यवस्थापन

- (१) विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीय स्तरमा विपद् पूर्वा तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामाग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,
- (३) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
- (४) विपद् जोखिम क्षेत्रको नक्साङ्कान तथा बस्तीहरूको परिचान र स्थानान्तरण,
- (५) विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ, संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- (६) विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन,
- (७) विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीय स्तरका आयीनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (८) विपद् पश्चात स्थानीय स्तरको पुनर्स्थापना र पुनर्निर्माण,
- (९) स्थानीय स्तरको विपद् सम्बन्धी तथाङ्क व्यवस्थापन र अध्ययन अनुसन्धाना,
- (१०) स्थानिय आपतकालीन कार्य सञ्चालन प्रमाणली,
- (११) समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन,
- (१२) विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

न. जलाधार, बन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

- (१) जलाधार, बन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, तथा योजनाको कार्यान्वयन र नियमन ,
- (२) पानी मुहानको संरक्षण



आ.व. २०७९।०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- (३) सामुदायिक भू-संरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम,
- (४) भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
- (५) खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन,
- (६) बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्बन्धनमा सहयोग,
- (७) ढुङ्गा, गिड्डी, बालुवा, माटो तथा स्लेट जस्ता बस्तु सर्वेक्षण, उत्सखनन् तथा उपयोगको, अनुमति नवीकरण, खारेजी र व्यवस्थापन,
- (८) भौगोर्भिक नक्सा प्रकाशन ।

प. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

- (१) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीय स्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) पुरातत्त्व, प्राचीन स्मारक तथा सडुग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- (३) परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
- (४) प्रचलित कानून विरुद्धका कुरीति तथा कुसंस्कार विरुद्ध सामाजिक परिचालन सम्बन्धी कार्य,
- (५) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य, गाउँपालिका तथा नगरपालिकाले संझघ तथा प्रदेशसँगको सहयोगमा प्रयोग गर्ने साभा अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ । अन्य काम कर्तव्य र अधिकारमा

क. खेलकुद र पत्रपत्रिका

- (१) स्थानीय स्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास ,
- (२) स्थानीय स्तरका खेलकुद प्रशासन तथा संझघ संस्थाको नियमन र समन्वय,
- (३) खेलकुदको विकास प्रवर्द्धन,
- (४) खेलकुद प्रतियेगिता आयोजना र सहभागीता,
- (५) खेलकुद सम्बन्धी पूर्वाधारको विकास,
- (६) स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन ।

खं स्वास्थ्य

- (१) संझघीय तथा प्रदेश स्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीय स्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण ।
- (२) जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाको र क्लिनिक दर्ता, सञ्चालन, अनुमति र नियमन,
- (३) स्थानीय स्तरमा औषधिजन्य बनस्पति, जडीबुटी, अन्य औषधिजन्य बस्तुको उत्पादन, प्रशोधन र वितरण,
- (४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- (५) स्थानीय स्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरुको न्यूनतम मूल्य निर्धारण र नियमन,
- (६) स्थानीय स्तरमा औषधिको उचित प्रयोग र सुक्षमजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- (७) स्थानीय स्तरमा औषधी र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण ,
- (८) स्थानीय स्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- (९) स्थानीय स्तरमामा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भलेन्स)
- (१०) स्थानीय स्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,



आ.व. २०७९।०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- (११) स्वस्थ्य जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य बृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- (१२) जुनोटिकर कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- (१३) सुर्ती, मदिरा र लागू पदार्थजन्य बस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिबृद्धि,
- (१४) आयूर्वेदक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- (१५) जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- (१६) रोगको नियन्त्रण तथा रोकथाम,
- (१७) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन ।

ग. विद्युत, खानेपानी तथा सिँचाइ जस्ता सेवाहरु

- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- (३) स्थानीय साना सतह तथा भूमिगत सिँचाइ प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र सङ्कलन सम्बन्धी व्यवस्थापन ।

घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क

- (१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- (२) प्राकृतिक स्रोत साधन र सेवा शुल्क, रोयल्टी सङ्कलन, समन्वय र नियमन,
- (३) खनिज पदार्थको उत्खनन् र सो सम्बन्धी रोयल्टी सङ्कलन,
- (४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन,
- (५) पानीधट्ट, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन ।

ड. वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता

- (१) वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती र साभेदारी वनको संरक्षण, सम्वर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन,
- (३) मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- (४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- (५) थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन,
- (६) स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- (७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी सर्वेक्षण, उत्पादन, सङ्कलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- (८) वनबीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- (९) नर्सरी स्थापना, विरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- (१०) वन्यजन्तु र चराचुरुङ्गी को संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- (११) मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन,
- (१३) स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,



आ.व. २०७९।१०८० को असोज मसान्त सम्पदको स्वत प्रकाशन प्रतिवेदन २०७९

- (१५) स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुङ्गी को अभिलेखाङ्कुन र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक र महत्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- (१७) मिचाहा प्रजातिको नियन्त्रण,
- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखाङ्कुन,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अनुगमन,
- (२२) रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- (२५) स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

च. सामाजिक सुरक्षा र गरिबी निवारण

- (१) सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- (२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
- (३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्था सँग सम्पर्क, समन्वय र सहकार्य,
- (४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन,
- (५) गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- (६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क

- (१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- (२) व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।

ज. स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र सङ्ग संरक्षण, सम्बर्द्धन र पुनः निर्माण ।

झ. सुकुम्बासी व्यवस्थापन

- (१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,
- (२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन ।

झ. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

- (३) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
- (४) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको सङ्कलन तथा बाँडफाँट ।

ट. सवारी साधन अनुमति

- (१) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,
- (३) वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम संवेद्य, अपाङ्गता र लैज़िकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवर्द्धन ।



आ.व. २०७९।०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

ज्ञानमती प्रदेश, तेपाल
२०७३

ठ. संघ, संस्था दर्ता तथा नविकरण

- (१) संघ, संस्था परिचालन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय स्तरका संघ, संस्थाको दर्ता तथा नविकरण ।

उल्लिखित अधिकारका अतिरिक्त गाउँपालिकाका अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

क. भूमि व्यवस्थापन

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- (२) सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,
- (३) स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन ।

ख. सञ्चार सेवा

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,
- (२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने ।

ग. यातायात सेवा

- (१) स्थानीय बस, ट्रॅली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्राइजिट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) राष्ट्रिय रेल पूर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार, समन्वय, साझेदारी र सहकार्य ।

घ. लघु, घरेलु तथा साना उद्योग

- (१) लघु, घरेलु र साना उद्योगको दर्ता, नविकरण, खारेजी नियमन, विकास प्रवर्द्धन र व्यवस्थापन,
- (२) उद्यमशिलताको विकास र प्रवर्द्धन ।

वडा समितिको काम, कर्तव्य र अधिकार :

क. वडाभित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

- (१) सहभागितामूलक योजना तर्जुमा प्रणली अनुसार बस्ती वा टोलस्तरबाट योजना तजुमा प्रक्रिया अबलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्रथमिककरण तथा छनोट गर्ने,
- (२) टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- (३) वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

ख. तथ्याङ्क अद्यावधिक तथा संरक्षण

- (१) निजी घर तथा घर परिवारको लगत राख्ने,
- (२) ऐतिहासिक परातात्त्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्रचिन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनीक, ऐलान, प्रर्ती जग्गाको लगत राखे तथा संरक्षण गर्ने,
- (३) खुला क्षेत्र, घाट, चोक, पाटी, पौवा, सत्तल, धर्मशाला, धार्मिक तथा सास्कृतिकस्थल, डाँडापाखा, चरनक्षेत्र, पानीको मुल, पोखरी, तलाउ, इनार, कुवा, धारा, दुङ्गेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क संकलन गरी अद्यावधिक लगत साख्ने संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सुचना सहितको वडाको पाश्र्वर्चित त्यार तथा अद्यावधिक गर्ने,



आ.व. २०७९।०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

धैरुड, रावल
नेपाल
२०७९

ग. विकास कार्य

- (१) बाल उच्चानको व्यवस्था गर्ने,
- (२) अनौपचारीक शिक्षा कायक्रम, शिशु स्याहार तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- (३) पूस्तकालय, वाचनालय, सामुदायिक सिकाइ केन्द्र, बालक्लब तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- (४) वडा तहको स्वास्थ्य संस्था तथा सेवाको व्यवस्थापन गर्ने,
- (५) खोप सेवा कायक्रमको सञ्चालन, व्यवस्थापन तथा समन्वय गर्ने,
- (६) पोषण कायक्रमको सञ्चालन तथा समन्वय गर्ने,
- (७) वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- (८) शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- (९) सार्वजनिक शैचालय, स्तन गृह तथा प्रतिक्षालयको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- (१०) वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- (११) घरबाट निस्कासन हुने फोहरमैला संकलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेको जनावरको व्यवस्थापन, सतही पानीको निकासा तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने
- (१२) कृषि तथा फलफूल नसरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगूवा कृषक तालिमको अभियुक्तिकरण गर्ने,
- (१३) कृषि बीउ विजन, मल तथा औषधिको माग सङ्कलन गर्ने,
- (१४) कृषिमा लाग्ने रोगहरूको विवरण सङ्कलन गर्ने,
- (१५) पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- (१६) वडाभित्रको चरनक्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- (१७) स्थानीय समूदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने, गराउने,
- (१८) स्थानीय मौलिकता भलिक्ने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- (१९) वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- (२०) अन्तरविद्यालय तथा क्लब मार्फत खेलकूद कार्यक्रमको गने गराउने, सञ्चालन गर्ने गराउने,
- (२१) वडा क्षेत्रभित्रको बाटोघाटो चालु अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- (२२) वडाभित्रका सडक अधिकाक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- (२३) बाटोघाटोमा बाढी, पहिरो, हूरी तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पञ्चाउने,
- (२४) घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने,
- (२५) वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- (२६) प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख सङ्कलन तथा संरक्षण गर्ने,
- (२७) व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- (२८) सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- (२९) वडालाई बालमैत्री बनाउने,



आ.व. २०७९।१०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

बैठक, रावल
नेपाली प्रदेश, नेपाल
२०७९।१०८०

- (३०) वडाभित्र आधिक तथा सामाजिक रूपमा पछि, परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गने,
- (३१) विभिन्न समुदायविच सामाजिक सदभाव र सौहादता कायम गने,
- (३२) बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, छुवाछुत, दाहिजो तथा हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन जस्ता सामाजिक कुरुरी र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
- (३३) प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, बहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तूर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्गलन गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- (३४) अशक्त विरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुऱ्याई औषधोपचार गराउने,
- (३५) असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- (३६) सडक बालबालिकाको उद्धार र पूनस्थापनाको लागि लथत संकलन गर्ने,
- (३७) वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- (३८) वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र विस्तार गने, गराउने,
- (३९) वडालाई वातावरणमैत्री बनाउने,
- (४०) प्राङ्गारिक कृषि, सूरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने,
- (४१) वडाभित्र घरबास पर्यटन (होमस्टे) कायक्रम प्रवर्द्धान गर्ने ।

घ. नियमन कार्य

- (१) वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको अनुगमन तथा नियमन गर्ने,
- (२) सिकर्मी, डकर्मीलाई भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- (३) खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- (४) वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने,
- (५) हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- (६) विद्युत चुहावट तथा चोरी नियन्त्रणमा सहयोग गर्ने ।

ड. सिफारिस तथा प्रमाणित गर्ने

- (१) नाता प्रमाणित गर्ने,
- (२) नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- (३) बहाल करको लेखाजोखा सिफारिस गर्ने,
- (४) बन्द घर तथा कोठा खोल्न रोहबरमा बस्ने,
- (५) मोही लगत कटाको सिफारिस गर्ने,
- (६) घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने,
- (७) जन्म मिति प्रमाणित गर्ने,
- (८) व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,
- (९) विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- (१०) निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. १७



आ.व. २०७९/०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- (११) वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंग्रेजी भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने,
- (१२) घर पाताल प्रमाणित गर्ने,
- (१३) व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- (१४) जग्गा धनी दर्ता प्रमाणपुर्जामा घर कायम गर्न सिफारिस गर्ने,
- (१५) कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक-फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने,
- (१६) नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- (१७) जग्गा धनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस गर्ने,
- (१८) कित्ताकाट गर्न सिफारिस गर्ने,
- (१९) संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- (२०) जीवितसँगको नाता प्रमाणित गर्ने,
- (२१) मृतकसँगको नाता प्रमाणित तथा सर्जमिन सिफारिस गर्ने,
- (२२) जीवित रहेको सिफारिस गर्ने,
- (२३) हकवाला वा हकदार प्रमाणित गर्ने,
- (२४) नामसारी गर्न सिफारिस गर्ने,
- (२५) जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- (२६) उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
- (२७) आधारभूत विद्यालय खोल सिफारिस गर्ने,
- (२८) जग्गा मूल्याङ्कन सिफारिस गर्ने,
- (२९) विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- (३०) अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस गर्ने,
- (३१) वैवाहिक अंगृहीत नागरिकता सिफारिस गर्ने,
- (३२) आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस गर्ने,
- (३३) विद्यालय ठाउँसारी गर्न सिफारिस गर्ने,
- (३४) धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
- (३५) प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

५. जनप्रतिनिधिहरुको विवरण

क. पहिलो पाँच वर्षे कार्यकाल (२०७४ जेष्ठ ४ गते देखि २०७९ जेष्ठ ३ गते सम्म)

क्र.सं.	नाम	पद	ठेगाना	सम्पर्क नं.
१	सीताकुमारी पौडेल(अधिकारी)	अध्यक्ष	कालिका-२, रसुवा	९८५१२९०४०५
२	भवानीप्रसाद न्यौपाने	उपाध्यक्ष	कालिका-३, रसुवा	९८४९६९९२७२
३	मालफूर्पा तामाड, स्याइबा	वडाध्यक्ष वडा नं. १	कालिका-१, रसुवा	९८५१२९९५२३
४	विक्रम लोप्चन	वडाध्यक्ष वडा नं. २	कालिका-२, रसुवा	९८४९२०७५३६
५	पुष्पराज न्यौपाने	वडाध्यक्ष वडा नं. ३	कालिका-३, रसुवा	९८५१२३९५९७
६	मङ्गलमान तामाड	वडाध्यक्ष वडा नं. ४	कालिका-४, रसुवा	९८०८३४८५३६

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. १८



क्र.सं.	नाम	पद	ठेगाना	सम्पर्क नं.
७	रामहरि देवकोटा	बडाध्यक्ष बडा नं. ५	कालिका-५, रसुवा	९८४०५६४२७५
८	कल्पना तामाङ	कार्यपालिका सदस्य	कालिका-१, रसुवा	९८६०८०६४४५
९	चनमति विक	कार्यपालिका सदस्य	कालिका-४, रसुवा	९८०८०७९९९७
१०	गीता घिमिरे	कार्यपालिका सदस्य	कालिका-३, रसुवा	९८६१६०८९९१
११	सानुमाया तितुड	कार्यपालिका सदस्य	कालिका-४, रसुवा	९८१८२८१८४५
१२	गणेश विक	कार्यपालिका सदस्य	कालिका-३, रसुवा	९८५१११२३५७
१३	सानुकान्छा घर्ती	कार्यपालिका सदस्य	कालिका-३, रसुवा	९८४०४९६३६१
१४	उर्पा थोका तामाङ	सदस्य बडा नं. १	कालिका-४, रसुवा	९८४१४९४७८७
१५	लाकपाण्डिरिङ तामाङ	सदस्य बडा नं. १	कालिका-१, रसुवा	९७४४०९३६३६
१६	चित्रकुमारी भट्ट, न्यौपाने	जि.स.स. सदस्य	कालिका-२, रसुवा	९८४१०८४३९७
१७	कृष्णप्रसाद न्यौपाने	गाउँसभा सदस्य बडा नं. २	कालिका-२, रसुवा	९८४३५०७९२०
१८	कृष्णवहादुर आचार्य	गाउँसभा सदस्य बडा नं. २	कालिका-२, रसुवा	९८५१०८४४०६
१९	सुकुलक्ष्मी विक	गाउँसभा सदस्य बडा नं. २	कालिका-२, रसुवा	९८०३७७८०१०
२०	लालबहादुर थोका	गाउँसभा सदस्य बडा नं. ३	कालिका-२, रसुवा	९८१३९३७८३१
२१	अणप्रसाद आचार्य	गाउँसभा सदस्य बडा नं. ३	कालिका-३, रसुवा	९८४९६२२६४६
२२	कान्छी भूषाल	गाउँसभा सदस्य बडा नं. ३	कालिका-३, रसुवा	९८६५४८०७९२
२३	ज्ञानबहादुर तामाङ	गाउँसभा सदस्य बडा नं. ४	कालिका-४, रसुवा	९८०३५१५५०२
२४	ठाकुरप्रसाद देवकोटा	गाउँसभा सदस्य बडा नं. ४	कालिका-४, रसुवा	९७४१०८४९९७
२५	अर्जुनप्रसाद पौडेल	जि.स.स. सदस्य	कालिका-५, रसुवा	९८६०१८९९५
२६	इन्द्रप्रसाद पौडेल	गाउँसभा सदस्य बडा नं. ५	कालिका-५, रसुवा	९७४११४८९४३
२७	सावित्री पुडासैनी	गाउँसभा सदस्य बडा नं. ५	कालिका-५, रसुवा	९८४१६०७६२७
२८	सृजना नेपाली	गाउँसभा सदस्य बडा नं. ५	कालिका-५, रसुवा	९८१८३०२५९३

ख. दोसो पाँच वर्षे कार्यकाल (२०७९ जेष्ठ ४ गते देखि २०८० जेष्ठ ३ गते सम्म)

सि. नं.	निर्वाचित पद	जनप्रतिनिधिको नाम, थर	राजनैतिक दलको नाम	मोबाइल नं	कैफियत
१	अध्यक्ष	हरिकृष्ण देवकोटा	नेपाली काँग्रेस	९८५१०३१३९४	
२	उपाध्यक्ष	मिरा तामाङ	नेपाली काँग्रेस	९८४१०८४४६६	
३	बडा अध्यक्ष	दावा तामाङ	नेकपा माओवादी केन्द्र	९८५१३१३९९३	
४	बडा अध्यक्ष	उमेश वहादुर न्यौपाने	नेपाली काँग्रेस	९८५१३१५१३०	

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. १९



सि. नं.	निर्वाचित पद	जनप्रतिनिधिको नाम, थर	राजनैतिक दलको नाम	मोबाइल नं	कैफियत
५	वडा अध्यक्ष	फणिन्द्र प्रसाद न्यौपाने	नेपाली काँग्रेस	९८४९२९३७२७	
६	वडा अध्यक्ष	खेसम तामाङ	नेपाली काँग्रेस	९८५९०७६८६२	
७	वडा अध्यक्ष	सन्दीप पौडेल	नेपाली काँग्रेस	९८९८५२२४२	
८	महिला सदस्य	किप्पा थोक्रा	नेपाली काँग्रेस	९८४९२२०४०५	कार्यपालिका सदस्य
९	महिला सदस्य	लाल माया तामाङ	नेपाली काँग्रेस	९८४०६६३०६८	कार्यपालिका सदस्य
१०	महिला सदस्य	दुर्गा भट्ट	नेपाली काँग्रेस	९७४९८६७३४३	कार्यपालिका सदस्य
११	महिला सदस्य	सर्मिला घले	नेपाली काँग्रेस	९८४९७४७०९९	कार्यपालिका सदस्य
१२	अल्पसंख्यक सदस्य	छेजी याल्मो घले	नेपाली काँग्रेस	९८६३८८९९३	कार्यपालिका सदस्य
१३	दलित सदस्य	कृष्ण बहादुर विश्वकर्मा	नेपाली काँग्रेस	९८९३२९८८९५	कार्यपालिका सदस्य
१४	सदस्य	लक्ष्मि लामा	नेकपा माओवादी केन्द्र	९८४९८६७३०३	
१५	सदस्य	उर्पा थोक्रा तामाङ	नेकपा माओवादी केन्द्र	९८६९२४६९३९	
१६	सदस्य	सेर बहादुर गलान	नेपाली काँग्रेस	९८६२४५८००८	
१७	सदस्य	किप्पा छिरिडि स्याङ्गावा	नेपाली काँग्रेस	९८५९२४३२२४	
१८	सदस्य	खिल बहादुर न्यौपाने	नेपाली काँग्रेस	९८४९०८३२८६	जि.स.स.सदस्य
१९	सदस्य	नारायण प्रसाद अधिकारी	नेपाली काँग्रेस	९८४०२७४०२९	
२०	सदस्य	खुवा प्रसाद पौडेल	नेकपा एमाले	९८४९५५०४७०	जि.स.स.सदस्य
२१	सदस्य	हरी प्रसाद देवकोटा	नेपाली काँग्रेस	९८४९९९९७५२	
२२	सदस्य	होमनाथ पौडेल	नेपाली काँग्रेस		२०७९।०२।१८ मा मृत्यु
२३	सदस्य	बहादुर सिंह तामाङ	नेपाली काँग्रेस	९८९३९६४०२८	
२४	महिला सदस्य	कल्पना तामाङ	नेकपा माओवादी केन्द्र	९८६०८०६४४५	
२५	दलित म. सदस्य	ज्योतिसरा परियार	नेकपा माओवादी केन्द्र	९८२८८९६९६४	
२६	दलित म. सदस्य	लिला नगर्जी	नेपाली काँग्रेस	९८९८९५९५२८	
२७	दलित म. सदस्य	आरती परियार	नेपाली काँग्रेस	९८४०९०३२२६	
२८	दलित म. सदस्य	चनमति बि क	नेपाली काँग्रेस	९८०८०७९९९७	
२९	दलित म. सदस्य	कल्पना विश्वकर्मा	नेपाली काँग्रेस	९७४९८६७२४४	



६. कार्यरत कर्मचारीहरुको विवरण

क. स्थायी कर्मचारीहरुको विवरण

क्र.सं.	नाम	ठेगाना	पद	सम्पर्क नं.	कैफियत
प्रशासन तर्फ					
१	शितल बहादुर रावल	वन्नीगढ जयगढ-०५, अछाम	प्रमुख प्रशासकीय अधिकृत	९८४९९६२५८२ ९८५९९८५०९६	कार्यालय प्रमुख
२	वाचस्पति सुनुवार	लिखु तामाकोशी गा.पा., रामेछाप	लेखा अधिकृत साताँ	९८४३७०९८०४	लेखा शाखा प्रमुख
३	गोपी पराजुली	सिद्धिचरण न.पा.-०९, ओखलढुङ्गा	लेखा अधिकृत साताँ	९८४९६८१५०८	लेखा शाखा
४	सुभाष पौडेल	फलेवास न.पा.-१०, पर्वत	शाखा अधिकृत साताँ	९८४१४८४६९७	प्रशासन शाखा प्रमुख
५	लिलानाथ नेपाल	नौकुण्ड गा.पा., रसुवा	अधिकृत छैठौं	९८६००५६३८	योजना शाखा प्रमुख
६	दिलिप ढकाल	लेकवेशी-१०, सुर्खेत	सहायक पाँचौं	९८५८०५२६६५	बडा नं ३ सचिव/प्रशासन
७	विनय भण्डारी	गोकर्णश्वर न.पा. -०२, काठमाडौं	लेखापाल	९८४१८६८२९९	लेखा शाखा
८	भुवनराज ढुङ्गाना	वेलकोटगढी न.पा. -०८, नुवाकोट	सहायक पाँचौं	९८४१५४८४९९	योजना शाखा
९	मिननाथ पौडेल	कालिका गा.पा.-०५, रसुवा	सहायक पाँचौं	९८४१८९३३६९	बडा नं ५ सचिव
१०	गोविन्द प्रसाद आचार्य	कालिका गा.पा.-०३, रसुवा	सहायक पाँचौं	९८४१७२००८४	बडा नं २ सचिव
११	माधव प्रसाद देवकोटा	कालिका गा.पा.-०५, रसुवा	सहायक पाँचौं	९८४१८८९४६६	बडा नं ४ सचिव/जिन्सी
१२	प्रतिभा वेलवासे	सितगंगा न.पा. -०३, अर्घाखाँची	स.म.वि.नि. चौथो	९८४१७२००८४	महिला शाखा प्रमुख
१३	पुष्पराज न्यौपाने	कालिका गा.पा.-०५, रसुवा	कार्यालय सहयोगी	९८०३०९२५६७	
१४	हेमप्रसाद पौडेल	कालिका गा.पा.-०५, रसुवा	कार्यालय सहयोगी	९८४१८८८८५७	

पशुसेवा तर्फ

क्र.सं.	नाम	ठेगाना	पद	सम्पर्क नं.	कैफियत
१	हरि प्रसाद ढकाल	उत्तरगाया गा.पा.- ०५, रसुवा	पशु स्वा. प्राविधिक(पशु) आठौं	९८४९९४७८७०	अशक्त
२	बुद्धिनाथ न्यौपाने	कालिका गा.पा.-०२, रसुवा	पशु स्वा. प्राविधिक(पशु) छैठौं	९८४४९९९४४	पशु शाखा प्रमुख
३	आस्था सापकोटा	त्रिपुरासुन्दरी गा.पा.-०७, धादिङ	सहायक पाँचौं(पशु)	९८४२०८८९८	बडा नं ५

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. २१



आ.व. २०७९/०८०
मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

क्र.सं.	नाम	ठेगाना	पद	सम्पर्क नं.	कैफियत
४	धुपेन्द्र यादव	पर्सांगढी न.पा.-०७, पर्सा	सहायक चौथो(पशु)	९८४९६८२४८८	बडा नं १
५	सुभाष यादव	कटहरिया न.पा.-०९, रौतहट	सहायक चौथो(पशु)	९८४५५७७७६२	बडा नं ४

कृषि सेवा तर्फ

क्र.सं.	नाम	ठेगाना	पद	सम्पर्क नं.	कैफियत
१	प्रकाश देवकोटा	कालिका गा.पा.-०५, रसुवा	सहायक पाँचौं(कृषि)	९८४९११२६६३	कृषि शाखा प्रमुख
२	चिरन्जिवि भट्टराई	बुद्धभूमि न.पा.-०२, कपिलवस्तु	सहायक पाँचौं(कृषि)	९८६७२३७३१३	बडा नं ५
३	मुन राज रावत	तिला गा.पा.-०८, जुम्ला	सहायक चौथो(कृषि)	९८४०७३२१४१	बडा नं १

शिक्षा तर्फ

क्र.सं.	नाम	ठेगाना	पद	सम्पर्क नं.	कैफियत
१	कुमारी सरिता जोशी	भिमदत्त न.पा. - ११, कञ्चपुर	विद्यालय निरिक्षक सातौं	९८४९०९५१४५	शिक्षा शाखा प्रमुख
२	टिकादेवी खरेल	चौरीदेउराली गा.पा. -०१, काम्पे	प्राविधिक सहायक पाँचौं	९८६०६५९९९३	शिक्षा शाखा

प्राविधिक तर्फ

क्र.सं.	नाम	ठेगाना	पद	सम्पर्क नं.	कैफियत
१	बलराम कोइराला	धुलिखेल न.पा. -०२, काम्पे	इन्जिनियर सातौं	९८४३५६४६९४	प्राविधिक शाखा प्रमुख
२	निवाश बस्नेत	सुयीविनायक न.पा. - ०२, भक्तपुर	सब-इन्जिनियर	९८४३०७४२७१	बडा नं २
३	प्रेम बहादुर बस्नेत	खिजिदेम्बा गा.पा.-०७, ओखलदुंगा	सब-इन्जिनियर	९८४१४९३५८६	प्राविधिक शाखा
४	मोचनाथ ढकाल	कालिका गा.पा.-०५, रसुवा	सहायक चौथो(अ.सब इन्जिनियर)	९८६०२९१९३०	प्राविधिक शाखा
५	प्रविनकुमार पार्की	थलारा गा.पा.-०५, बझाड	सहायक चौथो(खा.पा.स.टे.)	९८६०५२६३९६	बडा नं ५
६	विजय धुकुछु	चागुँनारायण न.पा.-०३, भक्तपुर	अ.सब-इन्जिनियर	९८६११७००४०	बडा नं १

स्वास्थ्य तथा आयुर्वेद तर्फ

क्र.सं.	नाम	ठेगाना	पद	सम्पर्क नं.	कैफियत
१	नवराज न्यौपाने	कालिका-२, रसुवा	सि.अ.हे.व. अ. छैठौं	९८४९९६२५८२८ ९८५११८५०९६	स्वास्थ्य शाखा प्रमुख
२	नारायण प्रसाद	कालिका-४, रसुवा	सि.अ.हे.व. अ. छैठौं	९८४९९४७८७०	वातावरण शाखा



आगमली प्रदेश नेपाल
२०७९

क्र.सं.	नाम	ठेगाना	पद	सम्पर्क नं.	कैफियत
	पौडेल				प्रमुख
३	सविना माझी	कालिका-२, रसुवा	जनस्वास्थ्य निरीक्षक छैठौं	९८४३७०९८०४	राम्चे स्वास्थ्य चौकी
४	हिमालय कुमार श्रेष्ठ	गोसाईकुण्ड-६, रसुवा	अधिकृत छैठौं कविराज	९८६००५६३८४	आयुर्वेद शाखा प्रमुख
५	उत्सव पौडेल	कालिका-४, रसुवा	जनस्वास्थ्य निरीक्षक छैठौं	९८४९६८१५०८	जिवजिवे ग्रामीण अस्पताल
६	रमिता भुजेल घर्ती	चित्लाड-९, मकवानपुर	प.हे.न. पाँचौ	९८४४९९९९९४४	स्वास्थ्य शाखा
७	सुमित्रा भुषाल	सन्धीखर्क न.पा.-११, अर्धखाँची	स्टाफ नर्स पाँचौ	९८४९०९५१४५	जिवजिवे ग्रामीण अस्पताल
८	नानीमैया देवकोटा	कालिका-५, रसुवा	सि.अ.न.मी. पाँचौ	९८४३५६४६९४	जिवजिवे ग्रामीण अस्पताल
९	जानुका कुमारी न्यौपाने	कालिका-२, रसुवा	सि.अ.न.मी. पाँचौ	९८४९४८४६९७	वेतीनी आधारभूत स्वाइ.
१०	निर्मल कुमार चौधरी	दुहवी न.पा.-१२, सुनसरी	ल्याव असिस्टेन्ट चौथो	९८५८०५२६६५	जिवजिवे ग्रामीण अस्पताल
११	कमल प्रसाद पौडेल	कालिका-५, रसुवा	अ.हे.व चौथो	९८४९८६८२९९	जिवजिवे ग्रामीण अस्पताल
१२	राम प्रसाद ढकाल	कालिका-२, रसुवा	अ.हे.व चौथो	९८४३००७७२०	राम्चे स्वास्थ्य चौकी
१३	लक्ष्मी देवकोटा	कालिका-५, रसुवा	अ.न.मी चौथो	९८४३०७४२७१	जिवजिवे ग्रामीण अस्पताल
१४	सोजना श्रेष्ठ	उत्तरगाया-५, रसुवा	अ.न.मी चौथो	९८४९५४८४९९	जिवजिवे ग्रामीण अस्पताल

ख. करार सेवाका कर्मचारीहरुको विवरण

क्र.स.	कर्मचारीको नाम थर	तह वा क्षेणी	स्थायी ठेगाना	मोबाइल नं.	कैफियत
१	नवराज पौडेल	MIS अपरेटर, पञ्चीकरण	कालिका - ५ रसुवा	९८५९२०६७००	सा.सु.तथा पन्जिकरण
२	बिना अधिकारी	रोजगार संयोजक	कालिका - २ रसुवा	९८४३६००७१२	प्रधानमन्ती रोजगार
३	सुवास देवकोटा	एच.ए. सहायक पाँचौ	कालिका - ५ रसुवा	९८४९९०३७२४	कालिका सा. स्वास्थ्य इकाइ
४	स्मिता नेपाली	स्टाफ नर्स	सालुपाटी- १, रामेछाप	९८४९५३२५४६	कालिका सा. स्वास्थ्य इकाइ
५	दिपा ठाकुर	स्टाफ नर्स विद्यालय नर्स	गोसाईकुण्ड -६ रसुवा	९८४३७०६३१८	कालिका हिमालय मा.वि
६	अप्सरा अचार्य	स्टाफ नर्स	कालिका - ५ रसुवा	९८६०३२७९९८	जिवजिवे ग्रामीण अस्पताल
७	प्रदीप पौडेल	फार्मेसी सहायक पाँचौ	कालिका - ५ रसुवा	९८१८४५०९८८	जिवजिवे ग्रामीण अस्पताल

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. २३



आ.व. २०७९/१०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

क्र.सं.	कर्मचारीको नाम थर	तह वा क्षेणी	स्थायी ठेगाना	मोबाइल नं.	कैफियत
८	रजनी झारीमगर	स्टाफ नर्स विद्यालय नर्स	कालिका - ३ रसुवा	९८४५२८०३६४	निलकण्ठ नमूना मा.वि
९	अमृत खनाल	अप्थालिमक सहायक पाँचौ	भान न.पा.-६, तनहुँ	९८५१०७९४०५	कालिका सा. स्वास्थ्य इकाइ
१०	समझना पौडेल	एच.ए. सहायक पाँचौ	कालिका - ४ रसुवा	९८४०८३५५११	निलकण्ठ नमूना मा.वि
११	अजिता पौडेल	ल्याव टेक्निसियन पाँचौ	कालिका - ५ रसुवा	९८४३०६९३८६	निलकण्ठ नमूना मा.वि
१२	अस्मिता पौडेल	स्टाफ नर्स विद्यालय नर्स	झापा	९८६२६६४७५३	सेतिभूमे मा.वि. राम्चे
१३	सीता पौडेल	ना.प्रा.स, कृषि	कालिका - ५ रसुवा	९८६१०३३६२९	वडा नं ४
१४	गोमा पनेरु	ना.प्रा.स, कृषि	कालिका - ४ रसुवा	९८६५३९००५०	वडा नं ३
१५	कल्पना घिमिरे	कानूनी सहजकर्ता	कालिका - ५ रसुवा	९८६१४४३१६०	गाउँ कार्यपालिका कार्यालय
१६	टिका मगर	फिल्ड सहायक, पञ्जीकरण	कालिका - ३ रसुवा	९८४०५६५८३२	सा.सु.तथा पन्जिकरण
१७	सावित्री घिमिरे	फिल्ड सहायक, पञ्जीकरण	कालिका - ३ रसुवा	९८४९०४५४७४	सा.सु.तथा पन्जिकरण
१८	माधव प्रसाद देवकोटा	अ.हे.व. सहायक चौथो	कालिका - ५ रसुवा	९८४१८८९३७८	कालिका सा. स्वास्थ्य इकाइ
१९	निकला लिम्बु	अ.न.मी. सहायक चौथो	कालिका - १ रसुवा	९८४३५०७८६५	वेतिनी सा. स्वास्थ्य इकाइ
२०	अप्सरा पौडेल	रेडियोग्राफर सहायक चौथो	कालिका - ५ रसुवा	९८६०२९६९०६	जिवजिवे ग्रामीण अस्पताल
२१	सुमित्रा तामाड	अ.न.मी. सहायक चौथो	कालिका - २ रसुवा	९८०८७९३८१७	कालिका सा. स्वास्थ्य इकाइ
२२	कल्पना चौलागाई	अ.न.मी. सहायक चौथो	रास्कोट न.पा.-२	९८४०८७५०५८	राम्चे स्वास्थ्य चौकी
२३	दामोदर गजुरेल	अ.हे.व. सहायक चौथो	उत्तरगया-४ रसुवा	९८४९९९७२३६	जिवजिवे ग्रामीण अस्पताल
२४	आषिश तामाड	अ.हे.व. सहायक चौथो	कालिका - १ रसुवा	९८४९८८४५९०	धुसेनी सामुदायिक स्वा. इ
२५	राम शरण आचार्य	अ.हे.व. सहायक चौथो	उत्तरगया-४ रसुवा	९८६००८४७६४	राम्चे स्वास्थ्य चौकी
२६	अस्मिता पौडेल	अ.न.मी. सहायक चौथो	कालिका - ५ रसुवा	९८६९१२४५५०३	राम्चे स्वास्थ्य चौकी
२७	राधिकादेवी आचार्य पौडेल	अ.न.मी. सहायक चौथो	कालिका - ४ रसुवा	९८४०५४६९५३	धुसेनी सामुदायिक स्वा. इ
२८	विराज लोप्चन	सहायक क.अ	कालिका - २ रसुवा	९८४९०८४४४३	गाउँ कार्यपालिका कार्यालय
२९	प्रतिभा नेपाल	ल्याव असिस्टेन्ट	कालिका - २ रसुवा	९८६१०८५०३३	कालिका सा. स्वास्थ्य इकाइ
३०	अर्जुन पौडेल	उद्यम विकास सहजकर्ता	कालिका - ४ रसुवा	९८४९६४६८७०	गाउँ कार्यपालिका कार्यालय
३१	धुमा मोक्तान	उद्यम विकास सहजकर्ता	कालिका - २ रसुवा	९८४४२८२३०५	गाउँ कार्यपालिका कार्यालय
३२	रश्मी श्रेष्ठ	बैद्य चौथो तह	गोसाईकुण्ड ६ रसुवा	९८६९६०८२०६	भद्रौर आयुर्वेद स्वास्थ्य के�.
३३	सीता न्यौपाने	मनोविमर्शकर्ता	कालिका - २ रसुवा	९८४९०८३४०२	गाउँ कार्यपालिका कार्यालय

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. २४



आ.व. २०७९/०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

बैठक, राज्यपाल
ग्रामीण प्रदेश, त्रिवैद्य
२०७९

क्र.स.	कर्मचारीको नाम थर	तह वा क्षेणी	स्थायी ठेगाना	मोबाइल नं.	कैफियत
३४	अमृता अधिकारी	सामाजिक परिचालक	कालिका - २ रसुवा	९८४९५६९२२२	गरिवसँग विश्वेश्वर का.
३५	दिपक सापकोटा	भ्याक्सिसेटर	कालिका - ३ रसुवा	९८६११७००६०	भ्याक्सिसेटर
३६	युवराज न्यौपाने	कार्यालय सहयोगी	कालिका - २ रसुवा	९८४९९८४०६९	गाउँ कार्यपालिका कार्यालय
३७	अणप्रसाद घिमिरे	हलुका सवारी चालक	उत्तरगया-४ रसुवा	९८६०६३८६२०	गाउँ कार्यपालिका कार्यालय
३८	शंकर स्याबा	ट्रिपर चालक	कालिका - ३ रसुवा	९८६०९९८५०५	गाउँ कार्यपालिका कार्यालय
३९	पूर्णप्रसाद न्यौपाने	जे.सि.भि अपरेटर	कालिका - ३ रसुवा	९८६८१०५०९	गाउँ कार्यपालिका कार्यालय
४०	लिलाधर पौडेल	हेमी सवारी चालक	कालिका - ४ रसुवा	९८४५०७७३८६	गाउँ कार्यपालिका कार्यालय
४१	निर्मला लामिछाने	कार्यालय सहयोगी	कालिका - २ रसुवा	९८४३२६६७३२	आयुर्वेद स्वास्थ्य शाखा
४२	ठाकुर प्रसाद ढकाल	कार्यालय सहयोगी	कालिका - २ रसुवा	९८६६८८९३७५	गाउँ कार्यपालिका कार्यालय
४३	सावित्री न्यौपाने	कार्यालय सहयोगी	कालिका - ३ रसुवा	९८६९९६०८४२	बडा नं. ३
४४	रविन कार्की	कार्यालय सहयोगी	कालिका - ४ रसुवा	९८६२२०३४७३	बडा नं. ४
४५	खामसुड तामाड	कार्यालय सहयोगी	कालिका - १ रसुवा	९८६०८०६३२५	बडा नं. १
४६	पासाड चिमो तामाड	कार्यालय सहयोगी	कालिका - १ रसुवा	९८४३५०७७४२	राम्चे स्वास्थ्य चौकी
४७	बिमला अचार्य	कार्यालय सहयोगी	कालिका - २ रसुवा	९८४१०८४२३७	बडा नं. २
४८	गोकर्ण पौडेल	सहायक चौथो	कालिका - ५ रसुवा		गाउँ कार्यपालिका कार्यालय
४९	यसोधा मिश्र	सरसफाई कार्यकर्ता	कालिका - ५ रसुवा	९८४४९९३९०	गाउँ कार्यपालिका कार्यालय
५०	लक्ष्मी पौडेल	सरसफाई कार्यकर्ता	कालिका - ५ रसुवा	९८६६३९४०७४	गाउँ कार्यपालिका कार्यालय
५१	हरिशरण देवकोटा	का.स.	कालिका - ५ रसुवा	९८४९४८८८०३	बडा नं. ५
५२	सरस्वती पौडेल न्यौपाने	का.स.	कालिका - ५ रसुवा	९८६०९३९७७	जिवजिवे ग्रामीण अस्पताल
५३	कुशल पौडेल	का.स.	कालिका - ५ रसुवा	९८६९३८४६६०	जिवजिवे ग्रामीण अस्पताल
५४	नेम कुमारी पुडासैनी	का.स.	कालिका - २ रसुवा	९८१८४३६७११	कालिका सा. स्वास्थ्य इकाइ
५५	कामी लाक्पा तामाड	का.स.	कालिका - १ रसुवा	९८६९०४७६८८	राम्चे स्वास्थ्य चौकी
५६	सुमित्रा भट्टराई न्यौपाने	का.स.	कालिका - ३ रसुवा	९८४३२८७२८७	कालिका सा. स्वास्थ्य इकाइ
५७	टिका कुमारी भारती ढकाल	का.स.	कालिका - ५ रसुवा	९८०८६०५१९०	जिवजिवे ग्रामीण अस्पताल
५८	रिता लामा	का.स.	कालिका - ४ रसुवा	९८६९९८०४४२	धुसेनी सामुदायिक स्वा. इ
५९	पार्वती पुडासैनी	का.स.	कालिका - ४ रसुवा		भदौरे आयुर्वेद स्वास्थ्य के.
६०	मिना न्यौपाने	का.स.	कालिका - ३ रसुवा	९८६६३९२९६५	वेतिनी सा. स्वास्थ्य इकाइ
६१	मेनुका पौडेल	का.स.	कालिका - ५ रसुवा	९८४०२९७६४४	जिवजिवे ग्रामीण अस्पताल
६२	सलिता बडाल	का.स.	कालिका - ५ रसुवा	९८६०९३९७७१	जिवजिवे ग्रामीण अस्पताल

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. २५



आ.व. २०७९/०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

बैठक दिन: २०७३
प्रदेश: बिहार
तिथि: २०७३

७. विद्यालयहरुको विवरण

(क) सामूदायिक विद्यालय विवरण

क्र.सं.	विद्यालयको नाम	ठेगाना	प्र.अ.को नाम	सम्पर्क नं.	कैफियत
१	सेतीभूमे मा.वि.	कालिका १	शिला मगर	९८४९०८४०७५	
२	निलकण्ठ नमूना मा.वि.	कालिका ५	नारायण प्रसाद देवकोटा	९८६९९८०९८०	
३	ग्राड आ वि.	कालिका १	विविता जिरेल	९८५९९८४९०७	
४	नारायणस्थान आ.वि.	कालिका २	रुद्र प्रसाद ओझा	९८४०५६५७०७	
५	झयाडलाड प्रा.वि.	कालिका ५	गगनराज देवकोटा	९८४९२३३९४८	
६	शिलादेवी प्रा.वि.	कालिका २	जिव प्रसाद न्यौपाने	९८४९८४६२५३	
७	काघे प्रा.वि.	कालिका २	दुर्गा तामाड	९८५९९८४९०७	
८	पलेप प्रा.वि.	कालिका १	गोपाल तामाड	९८६९७७९२९५	
९	कालिका हिमालय.मा.वि.	कालिका २	श्याम कुमार गुरुड	९८४३३८६२०३	
१०	तेम्बाड प्रा.वि.	कालिका १	विमला कट्टेल	९८६६३९८५४४	
११	बच्छलादेवी आ.वि.	कालिका ३	नारायण प्रसाद देवकोटा	९८६०२३५८४०	
१२	सूर्योदय प्रा.वि.	कालिका ४	अनन्त प्रसाद न्यौपाने	९८४०८६०९३०	
१३	मनकामना प्रा.वि.	कालिका ३	शिशिर कुमार न्यौपाने	९८५९०९४६५३	
१४	सेतीदेवी मा.वि.	कालिका ४	वसन्त कुमार पौडेल	९८४९०८३८५१	
१५	सुन्धरा मा.वि.	कालिका ३	पूर्ण प्रसाद भट्टराई	९८४९६३७००४	

(ख) संस्थागत विद्यालयको विवरण

क्र.सं.	विद्यालयको नाम	ठेगाना	सञ्चालित कक्षा	सम्पर्क व्यक्तिको नाम	संपर्क नम्बर
१	ग्रिन गार्डेन ई. बोडिङ स्कूल	कालिका २	१०	नारायण प्रसाद पौडेल	९८६०२९९९८४
२	ज्ञान आर्द्ध सामाजिक विद्यालय	कालिका ५	३	पशुपति देवकोटा	९८४३३४९०२७
३	नर्थपोल बोडिङ स्कूल	कालिका ५	१०	कृष्ण बहादुर तामाड	९८४०५६५७५५
४	कालिका मोडेल स्कूल	कालिका मोडेल	२	सुर्यविक्रम गोले	९८४९६९७७२८

८. शाखागत कार्य विवरण

प्रमुख प्रशासकीय अधिकृत

- सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने
- सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने
- अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वय र अनुगमन तथा मुल्यांकन गर्ने, गराउने
- कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने, लेखापरिक्षण गराउने तथा बेरुजु फछ्यौट गर्ने, गराउने ।

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. २६



आ.व. २०७९/०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

धैवुड, राखल
प्राप्ति प्रदेश, नेपाल
२०७९/०८/०१

- आयोजनाहरुको फरफारकका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकमा पेश गर्ने ,
- गाउँपालिकाको चलअचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने, गराउने ।
- अध्यक्षको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने ,
- कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,
- न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णय सम्बन्धी मिसिल संरक्षण गर्ने, गराउने ।
- गाउँपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने,
- सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य गर्ने, गराउने ।
- गाउँपालिका भित्रको समग्र कर्मचारी प्रशासनको प्रमुखको रूपमा कार्य गर्ने ,
- सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने ।

प्रशासन, योजना तथा अनुगमन शाखा

प्रशासन इकाई

- लोकसेवा आयोगबाट सिफारिस भै आएका र गाउँ पालिकाको आन्तरिक स्रोतबाट तलव/भत्ता खानेगरी ज्यालादारी तथा करारमा नियुक्ती गरिने कर्मचारीहरुलाई नियुक्ती तथा पदस्थापनका आवश्यक प्रक्रिया पुरा गरी निर्णयार्थ पेश गर्ने ।
- नियमानुसार सरुवा भै अन्यत्र निकायमा जाने कर्मचारीहरुको रमनापत्र तयार गरी पठाउने ।
- गाउँपालिका अन्तरगत वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको शाखागत र पदगत कार्य विवरण तयार गरी निर्णयार्थ पेश गर्ने ।
- ऐन नियमानुसार रिक्त भएका पदहरुको पदपुर्तीका लागि माग फारम भरी निर्णयानुसार सम्बन्धित निकायमा पठाउने ।
- गाउँपालिकामा र अन्तरगतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको नियमित रूपमा बैठक गर्ने व्यवस्था मिलाउने ।
- कर्मचारीहरु व्यक्तिगत फाईलको अभिलेख सुरक्षित राख्ने
- कर्मचारी तथा कार्यपालिकाको बैठकको माइनोट लेखन तथा अभिलेख सुरक्षित राख्ने र सम्बन्धित निकायमा पत्राचार गर्ने ।
- गाउँपालिका र अन्तरगतका कर्मचारीहरुको हाजिरी तथा विदाको अभिलेख प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराई सुरक्षित राख्ने ।
- गाउँपालिका र अन्तरगतका कर्मचारीहरुको सरुवा तथा बढुवा सम्बन्धि कार्यको अभिलेखीकरण गर्ने ।
- नेपाल सरकारका निकाय र अन्य संस्थाबाट माग भै आएका जवाफ वा विवरण तयार गरी समय भित्र सम्बन्धित निकायमा पठाउने व्यवस्था मिलाउने ।
- गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवाको विवरण लगायतका विषयवस्तु समावेश गरिएको नागरिक वडापत्र तयार तथा अद्यावधिक गर्ने गराउने ।
- गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवालाई पारदर्शितामा प्रभावकारी वनाउनका लागि आवश्यक प्रक्रियागत सुधार, कार्यविधि तथा कार्य योजना तयार गरी पेश गर्ने ।
- सूचना अधिकृतका रूपमा प्रचलित कानून बमोजिम गर्ने/गराउनुपर्ने र सम्बन्धित निकायमा पठाउनुपर्ने जानकारी समयसिमा भित्र पठाउने ।
- गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि सम्बन्धित कार्यको संयोजन गर्ने तथा आवश्यक कार्ययोजना तयार गरी निर्णयार्थ पेश गर्ने ।
- गाउँसभा तथा कार्यपालिकाको बैठकमा पेश गर्नुपर्ने ऐन, नियम तथा कार्यविधि र निर्देशिका तथा आदेश तयार गर्ने, परिमार्जन गर्ने कार्यमा सहयोग पुऱ्याउने तथा प्रमाणित गरी अभिलेख तयार गर्ने ।



आ.व. २०७९/०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- गाउँसभा र कार्यालिबाट भएका निर्णयहरु सुरक्षित साथ राख्ने तथा सम्बन्धित निकायमा पठाउने व्यवस्था मिलाउने ।
- गाउँपालिकाको सम्पर्क व्यक्तिको रूपमा कार्य गर्ने ।
- संघिय सरकार, प्रदेश सरकार, स्थानीय तह र विभिन्न संघ संस्थाबाट प्राप्त पत्रहरुको दर्ता गरी सम्बन्धित शाखामा पठाउने ।
- गाउँपालिकाको विभिन्न शाखाबाट अन्यत्र निकायमा पठाउनुपर्ने पत्रहरुको चलानी गरी सम्बन्धित निकायमा पठाउने र त्यसको कार्यालय प्रति सम्बन्धित शाखामा पठाउने तथा सुरक्षित राख्ने ।
- आवश्यकता अनुसार योजना तर्जुमा तथा कार्यान्वयन र व्यवस्थापान सम्बन्धी कार्यहरुमा सहयोग गर्ने ।
- पर्व दिवस समारोह सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- परिपत्रहरु संकलन गर्ने आवश्यकता अनुसार सम्बन्धित शाखामा उतार गरी पठाउने ।
- कार्यालयमा आएका सिफारिस सम्बन्धी कार्य गर्ने ।
- कर्मचारीहरुको का.स.मु, फारम भर्न लगाई अभिलेख राख्ने कार्यमा सहयोग गर्ने ।
- श्रेणी विहिन कर्मचारीहरुको परिचालन सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- पदाधिकारी तथा कर्मचारीहरुको सम्पत्ति विवरण भरी भर्न लगाई सम्बन्धित निकायमा समय सिमा भित्र पुऱ्याउने ।
- गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र तालुक मन्त्रालयबाट निर्देशन भए बमोजिम तथा तोकिएवमोजिमका कार्यहरु गर्ने गराउने व्यवस्था मिलाउने ।

जिन्सी तथा संस्थागत इकाई

- गाउँपालिकाबाट वार्षिक रूपमा गरिने खरिद योजना तयारी र सो को कार्यान्वयका लागि आवश्यक व्यवस्था मिलाउने
- गाउँपालिकाद्वारा वार्षिक रूपमा खरिद गर्नुपर्ने सामानहरुको विवरण तयार गरी निर्णयार्थ पेश गर्ने/गराउने व्यवस्था मिलाउने
- गाउँपालिकाको खरिद योजना अनुसार खरिद गर्नुपर्ने सामान खरिद गर्नका लागि आवश्यक कागजातहरु तयार गर्ने/गराउने ।
- वार्षिक योजना अनुसार खरिद गरिएका सामानहरुको अभिलेखलाई चुस्त दुरुस्त राख्ने ।
- गाउँपालिका र अन्तरगतका वडा कार्यालयहरुमा रहेका खर्च भएर जाने वा खर्च नहुने सामानहरुको अभिलेख व्यवस्थापन गर्ने ।
- राजपत्र प्रकाशन तथा अभिलेख व्यवस्थापन गर्ने
- गाउँपालिकाको हल तथा अन्य सामग्रीहरुको व्यवस्थापन गर्ने ।
- प्रत्येक शाखा तथा इकाईहरुबाट माग भै आएपछि स्वीकृत माग फारम अनुसार बजारबाट खरिद गरी जिन्सी आमदानी बाँध्ने र सामान उपलब्ध गराई जिन्सी खातामा खर्च लेख्ने ।
- कार्यालयमा रहेका सामानहरु र मेसिन औजारहरु विग्रीन गएमा लागत ईष्टमेट गराई सो स्विकृत भएपछि मर्मत गराउने ।
- गाउँपालिकाको स्वामित्वमा रहेका घर जग्गाको सम्पत्ति कर बुझाउने तथा सवारी साधनहरुको ल्लुबुक रिन्यू गराउने ।
- जिन्सी निरीक्षण गराई प्रतिवेदन पेश गर्ने ।
- जिन्सी निरीक्षण प्रतिवेदन अनुसार वेकम्मा सामानहरु मिन्हा गराउने र लिलाम गर्नुपर्नेको हकमा लिलाम गराउने ।
- विभिन्न सभा समारोहको व्यवस्था मिलाउने तथा मन्च तयार गर्ने ।
- विभिन्न सभा समारोहको व्यवस्था मिलाउने तथा मन्च तयार गर्ने ।



आ.व. २०७९।०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- कार्यालय भित्र तथा कार्यालय वरपर सरसफाईको व्यवस्था मिलाउने ।
- उपभोक्ता समिति तथा युवा कल्व लगायत विभिन्न गै.स.सहरुलाई दर्ता गर्ने वा दर्ताका लागि सिफारिस गर्ने र सो को अभिलेख अद्यावधिक राख्ने ।
- घ वर्गको निर्माण व्यसायीहरुको प्रमाणपत्र जारी नविकरण गर्ने तथा सो को अभिलेख चुस्तदुरुस्त राख्ने ।
- गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र तालुक मन्त्रालयबाट निर्देशन भए बमोजिम तथा तोकिएवमोजिमका कार्यहरु गर्ने गराउने व्यवस्था मिलाउने ।

आर्थिक प्रशासन इकाई

- स्थानीय संचित कोष व्यवस्थापन लगायत आर्थिक प्रशासन सम्बन्धि कार्य गर्ने
- वित्तीय समानिकरण, शास्त अनुदान, समपुरक कोषको अनुदान, विशेष अनुदान, ऋण वा वाह्य सहयोग परिचालनको वित्तीय तथा भौतिक प्रगतीको मासिक, चौमासिक र वार्षिक समिक्षा एवं सार्वजनिकीकरण गर्ने ।
- विपद व्यवस्थापन कोष स्थापना, कर्मचारी अवकाश कोष स्थापना, अन्य अत्यावश्यक कोषको स्थापना र संचालन गर्ने व्यवस्था मिलाउने ।
- कन्टेन्जेन्सी योजना कर्यान्वयनमा सहयोग गर्ने ।
- आय व्ययको प्रक्षेपण तथा अनुमानित बजेट निर्माण गर्ने ।
- आन्तरिक तथा वाह्य लेखापरिक्षण गराउने र लेखापरिक्षणबाट औल्याइएका वेरुजु फर्छ्यौट गराउने ।
- बजेट तयार गर्ने कार्यमा सहयोग गर्ने ।
- निकासा माग गर्ने ।
- स्विकृत योजनाहरुको सम्बन्धित शाखा तथा ईकाईहरुको समन्वयमा पेशकी तथा भुक्तानी दिने ।
- मासिक खर्चको फाँटवारी तयार गरी केलेनिका तथा सम्बन्धित निकायमा पठाउने ।
- मासिक, चौमासिक र वार्षिक प्रगती तयार गरी सम्बन्धित निकायमा पठाउने ।
- कार्यालयमा प्राप्त धरौटी तथा राजश्वको श्रेस्ता तयार गर्ने ।
- वेरुजुको लगत राख्ने ।
- विभिन्न ठेक्का तथा उपभोक्ता समितिहरुबाट संचालन गरिने योजना संचालन तथा निकासा सम्बन्धमा लिखित राय दिने ।
- विषयगत शाखा तथा कार्यालयहरुको चौमासिक रूपमा निकास दिने ।
- दैनिक रूपमा गोशवारा भौचर तयार गरी सम्बन्धित खातामा चढाउने ।
- कर्मचारी तथा पदाधिकारीहरुको तलब, भत्ता र दैनिक भ्रमण भत्ता रकम वितरण गर्ने ।
- आ.प्र. को सफ्टवेयर संचालन गर्ने ।
- सा.सु. रकम निकासा गर्ने, पेशकी दिने र पेशकी फर्छ्यौट गर्ने
- आर्थिक प्रशासन सँग सम्बन्धित सम्पूर्ण श्रेस्ता तथा अभिलेखहरु सुरक्षित राख्ने ।
- आर्थिक प्रशासन सम्बन्ध अन्य तोकिएका कार्यहरु गर्ने ।

राजश्व इकाई

- गाउँपालिकाको राजश्व असुलीका क्षेत्रहरुको विश्लेषण गरी राजश्व असुली नीति तथा दररेट निर्धारण गर्न प्रस्ताव तयार गरी राजश्व परामर्श समितिमा पेश गर्ने ।
- गाउँपालिकाको राजश्व श्रोतको विश्लेषण गरी आन्तरिक राजश्वको अनुगमन गर्ने ।
- गाउँपालिकाको आमदानीको श्रोतहरुको तथ्यांक संकलन तथा विश्लेषण गरी राजश्व असुली नितिको मस्यौदा तयार गर्ने तथा कर दस्तुर, शुल्क, महशुलको दर निर्धारण गर्न प्रस्ताव तयार गर्ने ।
- गाउँपालिकाको राजश्व ठेक्का तथा सम्पत्तिहरुको भाडाको न्यूनतम दर निर्धारण गर्न प्रस्ताव पेश गर्ने ।



आ.व. २०७९/१०/०८ को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- आन्तरिक स्रोत अभिवृद्धिका लागि बडा र अन्य संघसंस्थाहरुीवच साभेदारी प्रवर्द्धन गर्न नीति तर्जुमा तथा कार्यान्वयन गर्ने ।
- गाउँपालिकाको स्विकृत नीति अनुसार राजश्व असुल गर्ने प्रक्रिया निर्धारण ठेक्का वा अमानत गरी आर्थिक वर्षको शुरुवाटै राजश्व असुल गर्ने व्यवस्था मिलाउने ।
- गाउँपालिकाबाट असुल हुने सबै किसिमका राजश्व कर, शुल्क, दस्तुरहरु रसिद काटी असुल उपर गर्ने गराउने, बैंक जम्मा गरी विवरण आर्थिक प्रशासन इकाईमा पठाउने तथा सो को अभिलेख राख्ने ।
- राजश्व र धरौटी सम्बन्धी रसिद वितरण एवं नियन्त्रण गर्ने ।
- गाउँपालिकाको स्वामित्वमा रहेका भवनहरुको भाडा असुल गर्ने र भाडा सम्बन्धित व्यतिगत अभिलेख दुरुस्त राख्ने ।
- राजश्व असुली र वक्यौदाको अभिलेख अद्यावधिक राख्ने ।
- कर, शुल्क महसुल ठेक्का लगाउने भएमा टेन्डर आक्छान गर्ने ।
- टेन्डर संकलन तथा विश्लेषण गरी स्विकृतीको लागि पेश गर्ने ।
- राजश्व परामर्श समितिको वैठक संचालन गर्न आवश्यक सहयोग गर्ने तथा भएका निर्णयहरु कार्यान्वयनको लागि आवश्यक कार्यहरु गर्ने ।
- गाउँपालिकाको सम्पत्तिकर असुल गर्ने व्यवस्था मिलाउने ।
- कर सम्बन्धि करदाताहरुलाई विभिन्न समयमा परामर्श तथा प्रशिक्षणको व्यवस्था मिलाउने ।
- वार्षिक रूपमा राजश्वको असुलीको अवस्थाको नियमित रूपमा अनुगमन तथा समिक्षा गर्ने र राजश्व परामर्श समितिलाई अनुगमनमा परिचालन गर्न आवश्यक सहयोग गर्ने ।
- राजश्व परामर्श समितिको सदस्य सचिवको रूपमा कार्य गर्ने ।
- गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र तालुक मन्त्रालयबाट निर्देशन भए बमोजिम तथा तोकिएवमोजिमका कार्यहरु गर्ने गराउने व्यवस्था मिलाउने ।

आन्तरिक लेखा परिक्षण इकाई

- आन्तरिक तथा पूर्व लेखापरीक्षण
- लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
- लेखापालनसम्बन्धी क्षमता विकास कार्य

योजना तथा अनुगमन इकाई

- गाउँपालिकाको गाउँ सभाद्वारा पारित विनियोजन ऐन अनुसारको वार्षिक कार्यक्रम र बजेट निर्धारित ढाँचामा तयार गरी स्विकृतीका लागि पेश गर्ने ।
- गाउँपालिकाबाट सम्पादन गरिने वार्षिक कार्यक्रमको कार्ययोजना तयार गरी सो अनुसार सूचना प्रवाह गर्ने गराउने ।
- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- स्थानीय विकास नीति, अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन विकास योजना तर्जुमा अनुगमन तथा मुल्यांकन
- आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधार जन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरुको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मुल्यांकन
- गाउँपालिकाको वार्षिक विकास कार्यक्रम, अयोजना तर्जुमा, स्विकृतीमा सहयोग र कार्यान्वयन
- विकास निर्माण प्रक्रियामा स्थानीय जनसहभागीता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन



आ.व. २०७९/०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- विकास योजनाहरुको वातावरणीय प्रभाव मुल्यांकन
- उपभोक्ता समितिहरुको विवरण तयार तथा उनीहरुको क्षमता विकास सम्बन्धि कार्य गर्ने ।
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण गरी गाउँकार्यपालिकामा पेश गर्ने ।
- संघिय र प्रदेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग गर्ने ।
- गाउँपालिकाको वार्षिक स्विकृत कार्यक्रम अनुसार योजना सम्झौता गर्ने गराउने ।
- विकास आयोजनाहरुको अनुगमन समितिद्वारा अनुगमन गराउने, आवाधिक प्रगती तथा प्रतिफलको समिक्षा गर्ने गराउने ।
- विकास योजनाहरुको अनुगमन तथा मुल्यांकनको आधार तथा प्रक्रिया निर्धारणमा सहयोग
- आयोजनाहरुको अध्ययन, अनुसन्धान तथा प्रभाव मुल्यांकन गर्ने
- विषयक्षेत्रगत निरीको अनुगमन तथा मुल्यांकन
- सम्पन्न भएका तथा चालु तथा वहुवर्षिय योजनाहरुको विवरण अद्यावधिक गर्ने
- गाउँपालिकाबाट कार्यान्वयन हुने योजनाहरुको सार्वजनिक खरिद ऐन नियमावली अनुसार ठेका वन्दोवस्ती सम्बन्धि कार्य गर्ने ।
- वार्षिक योजना पुस्तिकाहरु प्रकाशन गरी वितरणको व्यवस्थापन गर्ने ।
- योजना सँग सम्बन्धित मासिक, चौमासिक र वार्षिक प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेश गर्ने व्यवस्था मिलाउने ।
- अनुगमन समितिको सदस्य सचिवको रूपमा रही कार्य गर्ने ।
- सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण तथा सार्वजनिक परिक्षण जस्ता कार्यहरु गर्ने गराउने ।
- कन्टेन्जेन्सी योजना निर्माण गरी कार्यान्वयन गर्ने ।
- आयोजनाहरुको जाँचपास एवं फरफराक र प्रतिवेदन तथा अभिलेख व्यवस्थापन सम्बन्धि कार्य गर्ने ।
- सरकारी, गैर सरकारी सामुदायिक सहकारी निजी क्षेत्र विषय विज्ञ एवं अन्य सरोकारवालाहरुको सहभागीतामा योजना तर्जुमा पूर्व तयारी गोष्ठी संचालन गर्ने ।
- गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र तालुक मन्त्रालयबाट निर्देशन भए बमोजिम तथा तोकिएवमोजिमका कार्यहरु गर्ने गराउने व्यवस्था मिलाउने ।

कानुनी मामिला इकाई

- न्यायीक समितिको सचिवालयको कर्मचारीको रूपमा काम गर्ने,
- न्यायीक समिति समक्ष पेश हुन आएका उजुरी, सम्पादित निर्णय तथा फैसला अभिलेख सुरक्षित राख्ने ।
- मेलमिलापकर्ता तथा मेलमिलाप केन्द्रहरुको अभिलेख अद्यावधिक गर्ने गराउने ।
- न्यायीक सम्पादन संग सम्बन्धित विभिन्न क्षमता विकास सम्बन्धि कार्य गर्ने गराउने ।

वडा कार्यालयहरु

- स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम वडा कार्यालयबाट सम्पादन हुने सम्पूर्ण प्रशासनिक र प्राविधिक कार्यहरु सबै

पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा

- भौतिक पूर्वाधार निर्माण (सडक तथा यातायात सञ्जा, सिंचाई, उर्जा र जलश्रोतको प्रयोग र उपयोग), सामाजिक पूर्वाधार (विद्यालय, स्वास्थ्य सेवा, सार्वजनिक भवन सभागृह, ल्याण्डफिल साइट निर्माण आदि) को नीति, मापदण्ड, योजना निर्माण र कर्यान्वयनमा सहयोग पुऱ्याउने ।
- स्थानीय ज्यालाको दररेट निर्धारणमा सहयोग
- घ वर्गको निर्माण व्यवसायीको इजाजत पत्र वितरणको लागि मुल्यांकन समितिको संयोजकको भूमिका निर्वाह गर्ने ।



आ.व. २०७९/१०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- गाउँपालिकाद्वारा स्विकृत योजनाहरुको सम्भाव्यता अध्ययन, डिजाईन तथा लागत अनुमान तयारी सम्बन्धि कार्य गर्ने गराउने ।
- योजना कार्यान्वयन गर्ने निकायलाई प्राविधिक सहयोग गर्ने ।
- स्विकृत पूर्वाधार योजनाहरुको नियमित अनुगमन गरी रनिङ विल तयारी/प्रगती विवरण तयार तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी पेश गर्ने ।
- भवन सम्बन्धि मापदण्ड तयार गरी स्विकृतीका लागि पेश गर्ने ।
- नक्सा पास सम्बन्धि कार्य गर्ने ।
- वस्ती विकास तथा अन्य पूर्वाधार सम्बन्धि कार्य ।
- IEE र EIA अध्ययन सम्बन्धि कार्य गर्ने गराउने ।
- बडाहरुको पूर्वाधार निर्माण कार्यमा प्राविधिक सहयोग गर्ने ।
- प्राविधिक परामर्श सेवा सम्बन्धि कार्य गर्ने ।
- वातावरण, सरसफाई र विपद व्यवस्थापन सम्बन्धि कार्य गर्ने गराउने ।

सामाजिक तथा आर्थिक विकास शाखा

- गाउँपालिका अन्तरगत रहेका सम्पूर्ण सामाजिक तथा आर्थिक विकास सँग सम्बन्धित शाखा तथा उपशाखा र इकाई, सेवा केन्द्रमा गाउँपालिकाको सम्पर्क व्यक्तिको रूपमा काम गर्ने ।
- गाउँपालिका भित्र रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु परिचालनको निति नियम तर्जुमा गरी स्विकृतीको लागि पेश गर्ने ।
- गाउँपालिकाको NGO डेक्सको प्रमुख भै कार्य गर्ने ।
- गै.स.स.हरुको नियमित बैठक संचालन, उनीहरुद्वारा संचालित कार्यक्रमहरुको अनुगमन तथा मुल्यांकन सम्बन्धि कार्यमा सम्पर्क व्यक्तिको रूपमा सहयोग गर्ने ।
- गै.स.स. र गाउँपालिकाको विचमा हुने साफेदारी, सहकार्य, समझदारी पत्रको मस्यौदा तयार गरी स्विकृतीको लागि पेश गर्ने ।
- गाउँपालिका भित्र कार्यक्रम संचालनका लागि अनुमती माग गर्न आउने तथा सिफारिस माग गर्न आउने संस्थाहरुका लागि सम्पर्क व्यक्तिको रूपमा कार्य गर्ने ।
- गाउँपालिका भित्र रहेका सम्पूर्ण विषयगत शाखा उपशाखा तथा सेवाकेन्द्रहरुको कार्यक्रमको अनुगमन तथा मुल्यांकनमा सहजीकरण गर्ने ।
- घटनादर्ता सम्बन्धि सूचना फारम र प्रमाणपत्र छापाई गरी वितरणको व्यवस्था मिलाउने ।
- आफ्नो शाखा अन्तरगत रहने सम्पूर्ण इकाईहरु सँग समन्वय गरी इकाईको काममा सधाउने ।
- गाउँपालिकाद्वारा लक्षित वर्ग अन्तरगत विनियोजित कार्यक्रमहरुको प्रस्तावना तयार गरी स्विकृत पश्चात कार्यक्रम संचालनको व्यवस्थापन गर्ने ।
- गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र तालुक मन्त्रालयबाट निर्देशन भए बमोजिम तथा तोकिएबमोजिमका कार्यहरु गर्ने गराउने व्यवस्था मिलाउने ।

सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई

- बडाहरुमा व्यक्तिगत घटनादर्ता सम्बन्धी सूचना फारमहरु र प्रमाणपत्रहरु उपलब्ध गराउने ।
- बडाहावाट प्राप्त विवरणलाई अभिलेखको रूपमा गाउँपालिकामा व्यवस्थित गरी राख्ने र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित निकायमा विवरण पठाउने ।
- घटना दर्ता विलम्ब शुल्कबाट प्राप्त शुल्क बैक दाखिला गरी मास्केबारी मन्त्रालय ताथ कोलेनिका पठाउने र सोको अभिलेख राख्ने ।
- व्यक्तिगत घटनादर्ता सम्बन्धी मन्त्रालयबाट प्राप्त निर्देशन सम्बन्धमा स्थानीय पञ्जिकाधिकारीलाई स्पष्ट पार्ने ।



आ.व. २०७९/०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- वडामा व्यक्तिगत घटना दर्ता सम्बन्धी कार्यक्रमहरु संचालन, अनुगमन र निरक्षण गर्ने ।
- व्यक्तिगत घटना दर्ता सम्बन्धी स्थानी पंजिकाधिकारी कार्यालय वा अन्य सरोकारवाला व्यक्तिबाट राखेको जिज्ञासाहरुको सम्बन्धमा ऐन नियम, परिपत्र र निर्देशनको आधारमा स्पष्ट जानकारी गराउने ।
- जनजाति, दलित, महिला, द्वन्द्व पिडित तथा पिछडिएका वर्गहरुको उत्थान सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- सामाजिक समावेशीकरणको लागि प्रचार प्रसार तथा बकालत सम्बन्धी कार्य गर्ने ।
- दुहुरा अपांग, जनजाति, महिला द्वन्द्व पिडित तथा पिछडिएका वर्गहरुको उत्थान सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- सामाजिक भेदभाव छुवाछुत दाईजो, चेलीवेटी बेचविखन लगायतको सामाजिक कुरितीहरु हटाउने सम्बन्धी कार्य गर्ने ।
- लैङ्गिक लेखाजोखा सम्बन्धी कार्य गर्ने ।
- सामुदायिक संगठन गठन, पुनर्संरचना र परिचालन सम्बन्धी कार्य गर्ने ।
- सामाजिक सुरक्षा भत्ता पाउनेहरुको विवरण अद्यावधिक गर्ने तथा सो सम्बन्धमा प्रचलित नियम कानुनको अधिनमा रही अभिलेखीकरण, प्रतिवेदन, विवरण पठाउने लगायतको कार्य गर्ने ।
- व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता पाउनेहरुको विवरण वेभ वेस रिपोर्टीड गर्ने तथा गाउँपालिकाको वेभ साईटमा राख्ने व्यवस्था मिलाउने ।
- सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता तथा विभिन्न संघ संस्था सँग सम्बन्धित रहेका अन्य तोकिएका कार्यहरु गर्ने ।

महिला, बालबालिका तथा समाज कल्याण इकाई

- सामाजिक तथा आर्थिक विकास शाखाको अधिकृतले निर्वाह गर्नुपर्ने सम्पूर्ण कार्यमा सहयोग पुऱ्याउने ।
- महिला, बालबालिका, अपांग, जेष्ठ नागरिक सँग सम्बन्धित नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयनमा सहयोग पुऱ्याउने ।
- सामाजिक विकास सम्बन्धी क्षेगत विश्लेषण गर्न सहयोग पुऱ्याउने ।
- सामाजिक विकास सँग सम्बन्धित सरकारी तथा गैरसरकारी संघ संस्था, दातृ निकाय एवं नागरिक समाजहरु सँग समन्वय तथा सम्बन्ध विस्तारका लागि सहयोग गर्ने तथा अभिलेखीकरण गर्ने ।
- सामाजिक परिचालन सम्बन्धी कार्यहरु गर्ने ।
- सहभागितात्मक योजना तर्जुमा तथा कार्यक्रममा सहजिकरण गर्ने ।
- बालमैत्री शासकीय प्रवन्धका लागि बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जालहरु निर्माण र परिचालन गर्ने ।
- लैङ्गिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनर्स्थापना सम्बन्धी कार्य गर्ने ।
- किशोर, किशोरी सम्बन्धी निती तय गरी कार्यक्रम बनाई कार्यान्वयन गर्ने ।
- बाल गृह, शिशु स्याहार केन्द्र तथा बाल विकास केन्द्रहरुको नियमन सम्बन्धी कार्य गर्ने ।
- अपांग, जेष्ठ नागरिक, दलित बालबालिका, एकल महिला लगायत तोकिएका लक्षित वर्गहरुको परिचय पत्र वितरण सम्बन्धी कार्य गर्ने तथा गर्न सहयोग गर्ने ।

स्वास्थ्य शाखा

- गाउँपालिकाको स्वास्थ्य सम्बन्धी निति, नियम, कार्यविधि, योजना तयार गर्ने र सोको कार्यान्वयनको व्यवस्थापन गर्ने ।
- गाउँपालिका भित्रको औषधी खरिद सम्बन्धी कार्य गर्ने गराउने ।
- गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाका कर्मचारीहरुको नियमित बैठक संचालन, विदा, काज लगायत सिफारिस गर्न समन्वय गर्ने ।
- आधारभूत स्वास्थ्य सेवा सञ्चालन र प्रवर्द्धन सम्बन्धी कार्य गर्ने ।



आ.व. २०७९।०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- महामारी एवम विपद व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- स्वास्थ्य शिक्षा तथा जनस्वास्थ्य सेवाको प्रवर्द्धन सम्बन्धी कार्य
- विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गर्ने ।
- महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम संचालन गर्ने ।
- स्वास्थ्य संस्थाहरुको अनुगमन, सुपरिवेक्षण, अभिलेख व्यवस्थापन र प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पठाउने ।

प्राथमिक स्वास्थ्य केन्द्र/स्वास्थ्य चौकी

- कार्यविवरण विषयगत मन्त्रालयले तोके बमोजिम हुने ।

कृषि तथा पशु, सहकारी तथा उद्योग विकास इकाई

कृषि

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण
- कृषिसम्बन्धी वीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि वीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन

पशुपन्थी

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्थी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशुपन्थीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपन्थी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन
- पशुपन्थी सम्बन्धी वीमा र कर्जा सहजीकरण
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तर नियमन
- स्थानीयस्तरमा पशुपन्थी सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

सहकारी

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ३४



आ.व. २०७९/१०/२० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथाङ्ग व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन ।

शिक्षा युवा तथा खेलकुद शाखा,

(क) आधारभूत तथा माध्यमिक शिक्षा

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन
- विद्यालयको नक्साङ्गन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।

(ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप

- स्थानीयस्तरमा खेलकूद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
- खेलकूदको विकास र प्रवर्द्धन
- खेलकूद प्रतियोगीता आयोजना र सहभागीता
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।

सूचना, तथ्यांक तथा अनुसन्धान शाखा

- गाउँपालिकाको सूचना केन्द्रको रूपमा कार्य गर्ने ।
- गाउँपालिकाको प्रोफाईल निर्माण तथा अद्यावधिक गर्ने गराउने ।
- गाउँपालिकाको वेभ साईट अद्यावधिक गर्ने ।
- गाउँपालिका र वडा कार्यालयहरूलाई सूचना प्रविधि सम्बन्धी सेवा प्रवाह गर्ने ।
- गाउँपालिकाले संकलन गरेका सूचना तथा तथ्यांकहरूको अद्यावधिक अभिलेख तयार गरी त्यसको सूरक्षित अभिलेख राख्ने ।
- गाउँपालिका र वडा कार्यालयको विचमा नेटवर्किङ गर्ने व्यवस्था मिलाउने ।
- गाउँपालिकाबाट भएका गतिविधीहरूको जानकारी नियमित रूपमा वेभसाईटमा अद्यावधिक गर्ने ।



आ.व. २०७९।०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- गाउँसभा र कार्यालिकाको बैठकबाट भएका निर्णयहरु डिजिटल कपी तयार गरी वेभ साईटमा राख्ने तथा सुरक्षीत राख्ने ।
- गाउँपालिकाबाट चौमासिक, वार्षिक रूपमा प्रकाशित हुने बुलेटिन, योजना, ऐन, नियम, निर्देशिका तथा कार्यविधिहरुको Softcopy तयार गरी वेभ साईटमा अद्यावधिक गर्ने ।
- संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत संघिय सरकार, प्रदेश सरकार, जिल्ला स्तरीय निकायका वेभसाईट मार्फत पठाइएका पत्र, परिपत्र, निर्देशन, नमुना ऐन, कानून, कार्यविधि र निर्देशीका नियमित रूपमा डाउनलोड गरी प्रमुख प्रशासकिय अधिकृत समक्ष पेश गर्ने र त्यसको डिजिटल कमी सुरक्षित साथ राख्ने ।
- गाउँपालिका र वडा कार्यालयहरुमा रहेका सूचना प्रविधि सँग सम्बन्धित सामाग्रीहरु जिन्सी इकाई सँग समन्वय गरी अभिलेख तयार गरी राख्ने र उक्त सामाग्रीहरुको नियमित मर्मत सम्भार र संरक्षण गर्ने व्यवस्था मिलाउने ।
- अन्य तोकिए वामोजिमका कार्यहरु गर्ने गराउने ।

सवारी चालक

- आफुले चलाउने गरेको सवारी साधन चालु हालतमा राख्ने ।
- सवारी साधनलाई दुरुस्त राख्न समय समयमा सर्भिसिड गराउने ।
- सवारी साधन मर्मत गर्नुपर्ने भएमा कार्यालय प्रमुख वा प्रशासन प्रमुख वा जिन्सी प्रमुखलाई अनुरोध तथा जानकारी गराउने ।
- कार्यालयमा आउने अतिथिहरुलाई अध्यक्ष, उपाध्यक्ष वा प्रमुख प्रशासकिय अधिकृतको आदेशमा लिन तथा पुऱ्याउन जाने ।
- सवारी साधन प्रयोग गर्ने पदाधिकारी तथा कर्मचारीहरुबाट लगावुकमा प्रमाणित गराउने ।
- प्रमुख प्रशासकीय अधिकृत वा सम्बद्ध पदाधिकारीहरुको आदेशमा सवारी साधन चलाउने ।

कार्यालय सहयोगी

- कार्यालयको नियमित सरसफाई गर्ने ।
- कार्यालयको सुरक्षाको लागि आलोपालो गरी पालो वस्ने ।
- कार्यालयमा हुने मिटिङ, गोष्ठी आदिमा चियापानको व्यवस्था गर्ने ।
- कार्यालयले विभिन्न कार्यालय तथा व्यक्तिलाई लेखेको चिठीपत्र सम्बन्धित ठाउँमा पुर्याउने र पियन बुकमा चिठी बुझाईएको भरपाई गराई ल्याउने र सम्बन्धित शाखामा बुझाउने ।
- कार्यालयमा आउनुहुने अतिथिहरुको स्वागत सत्कारमा सहयोग गर्ने ।
- कार्यालयमा हुने बैठक, गोष्ठी आदि कार्यक्रममा फर्निचर मिलाउने तथा सरसफाई गर्ने ।
- कार्यालय प्रमुख तथा आफुभन्दा माथिकाले लाए अह्सयको काम गर्ने ।

९. शाखा तथा जिम्मेवार पदाधिकारी

क्र.स	शाखा/इकाईको नाम	जिम्मेवार पदाधिकारीको पद	जिम्मेवार पदाधिकारीको नाम
१	कालिका गाउँपालिका	प्रमुख प्रशासकीय अधिकृत	शितल बहादुर रावल
२	आर्थिक प्रशासन शाखा	लेखा अधिकृत	वाचस्पति सुनुवार
३	प्रशासन इकाई	शाखा अधिकृत	सुभाष पौडेल
४	योजना तथा अनुगमन इकाई	अधिकृत	लिलानाथ नेपाल
५	पूर्वाधार विकास तथा वातावारण व्यवस्थापन शाखा	इन्जिनियर	वलाराम कोइराला
६	शिक्षा, युवा तथा खेलकुद शाखा	विद्यालय निरिक्षक	कुमारी सरिता जोशी

कालिका गाउँपालिका धैवुड रसुवा



शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ३६



आ.व. २०७९।०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

क्र.सं	शाखा/इकाईको नाम	जिम्मेवार पदाधिकारीको पद	जिम्मेवार पदाधिकारीको नाम
७	स्वास्थ्य शाखा	सि.अ.हे.व. अधिकृत	नवराज न्यौपाने
८	पशु सेवा इकाई	अधिकृत पशु सेवा	बुद्धिनाथ न्यौपाने
९	वातावरण तथा विपद् व्यवस्थापन इकाई	सि.अ.हे.व. अधिकृत	नारायण प्रसाद पौडेल
१०	आन्तरिक लेखा परिक्षण इकाई	आन्तरिक लेखा परिक्षक	
११	जिन्सी इकाई	सहायक पांचौं	माधव प्रसाद देवाकोटा
१२	कृषि विकास इकाई	सहायक पांचौं कृषि	प्रकाश पौडेल
१३	महिला तथा बालबालिका शाखा	स.म.विकास निरिक्षक	प्रतिभा वेलवासे
१४	पन्जिकरण इकाई	MIS अपरेटर	नवराज पौडेल
१५	प्रधानमन्त्री रोजगार	रोजगार संयोजक	विना अधिकारी

१०. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

(क) सेवा प्रवाह गर्न लाग्ने दस्तुर :

कालिका गाउँपालिकाको आर्थिक ऐन २०७९ बमोजिम हुने ।

(ख) सेवा प्राप्त गर्न लाग्ने अवधि :

गाउँपालिकाको वडा कार्यालयद्वारा प्रकाशित नागरिक वडा पत्र अनुसार हुनेछ ।

११. निर्णय गर्ने प्रक्रिया र अधिकारी :

नितिगत तथा आर्थिक दायित्व सिर्जना हुने तथा विनियोजन तथा वाँडफाँड सम्बन्धि विषयमा सम्बन्धित शाखा तथा विषयगत समितिद्वारा कार्यपालिकामा प्रस्ताव पेश गर्ने र छलफल पश्चात सम्बन्धित तह (प्रमुख प्रशासकीय अधिकृत वा गाउँ कार्यपालिका वा गाउँसभा) बाट निर्णय गर्ने । निर्णय पश्चात सम्बन्धित शाखाबाट आवश्यक कारवाहीको लागि अगाडि बढने । कानून बमोजिम गाउँपालिकाका अन्य समितिले सोही कानूनले तोकेबमोजिम निर्णय तथा निर्णय कार्यान्वयन गर्ने । निर्णय गर्ने अधिकारीको रूपमा गाउँसभा र गाउँ कार्यपालिकाको प्रमुखको हैसियतले अध्यक्ष श्री हरिकृष्ण देवाकोटा र कार्यालय प्रमुखको हैसियतमा प्रमुख प्रशासकीय अधिकृत श्री शितल वहादुर रावल रहनु भएको छ ।

१२. निर्णयउपर उजुरी सुन्ने अधिकारी :

नाम : शितल वहादुर रावल

पद : प्रमुख प्रशासकीय अधिकृत

फोन नं. : ९८५११८५०९६

ईमेल : rawalshital122@gmail.com

१३. सम्पादन गरेका प्रमुख कामहरू :

- गाउँपालिकाको विनियोजन ऐन २०७९ को कार्यान्वयनका साथै संघिय सरकार र प्रदेश सरकारबाट हस्तान्तरित योजना तथा कार्यक्रमहरूको कार्यान्वयन ।
- आ.व. २०७८।०७९ को वार्षिक प्रतिवेदन तयारी तथा योजना पुस्तीका तायारी र छपाइ ।
- कार्यपालिका बैठक व्यवस्थापन तथा सञ्चालन ।
- संस्था, उपभोक्ता समिति, व्यवसाय, निर्वाण व्यवसायी इजाजतपत्र दर्ता तथा नविकरण ।

कालिका गाउँपालिका धैवुड रसुवा

शितल वहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ३७



आ.व. २०७९/०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

- जम्मा १० वटा योजना सम्झौता भएको र जसमध्ये ६ वटा योजनाको कार्यसम्पन्न भई भुक्तानी समेत भईसकेको ।
- योजना तथा कार्यक्रमहरूको नियमित अनुगमन ।
- विद्यालय स्तरिय अतिरिक्त क्रियकलाप सञ्चालन ।
- औषधी खरिद प्रक्रिया सुरु ।
- कृषि व्यवसाय दर्ता तथा नविकरण ।
- सामाजिक सुरक्षा भत्ताको बैंकमार्फत भुक्तानी ।

१४. सूचना अधिकारी र प्रमुखको नाम र पद :

कार्यालय प्रमुख

नाम : शितल बहादुर रावल
पद : प्रमुख प्रशासकीय अधिकृत
फोन नं. : ९८५११८५०९६
इमेल : rawalshital122@gmail.com

सूचना अधिकारी

नाम : लिलानाथ नेपाल
पद : अधिकृत
फोन नं. : ९८६००५६३८४
इमेल : lila.nepal@gmail.com

१५. सम्पर्क फोन, इमेल तथा वेब साइट

फोन नं. : ०१०५४२०९६, ०१०५४२०९८
इमेल : kalikagaupalika@gmail.com
वेब साइट : www.kalikamunrasuwa.gov.np

१६. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

क. गाउँसभाद्वारा स्विकृत ऐन नियमहरू

वर्ष	सि.नं.	कानूनी दस्तावेजको विवरण	स्वीकृत मिति	प्रमाणित मिति	कैफियत
२०७४	१	आर्थिक ऐन, २०७४	२०७४/४/२०	२०७४/४/२०	
२०७४	२	विनियोजन ऐन, २०७४	२०७४/४/२०	२०७४/४/२०	
२०७५	३	कालिका गाउँपालिकाको प्रशासकीय कार्यविधि(नियमित गर्ने), २०७५	२०७५/१/४	२०७५/१/१०	
२०७५	४	कालिका गा.पा.को कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७५	२०७५/१/४	२०७५/१/१०	
२०७५	५	कालिका गा.पा.को सहकारी ऐन, २०७५	२०७५/१/४	२०७५/१/१०	
२०७५	६	कालिका गा.पा.न्यायिक समितिले उजुरी कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि ऐन, २०७५	२०७५/१/४	२०७५/१/१०	

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ३८

आ.व. २०७९/०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९



गोपनीय राजपाल
धैवुड़, रसुवा
आमली प्रदेश, नेपाल
२०७३

वर्ष	सि.नं.	कानूनी दस्तावेजको विवरण	स्वीकृत मिति	प्रमाणित मिति	कैफियत
२०७५	७	भूमी ऐन, २०७५	२०७५/३/२४	२०७५/४/३	
२०७५	८	गाउँ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५	२०७५/३/२४	२०७५/४/३	
२०७५	९	विनियोजन ऐन, २०७५	२०७५/३/२४	२०७५/४/३	
२०७५	१०	आर्थिक ऐन, २०७५	२०७५/३/२४	२०७५/४/३	
२०७५	११	अनाथ तथा जोखिमयुक्त बालबालिकाको लागि सामाजिक सुरक्षा संचालन कार्यक्रम (संचालन कार्यविधि) ऐन, २०७५	२०७५/३/२४	२०७५/४/३	
२०७५	१२	आर्थिक ऐन, २०७५ (संसोधन)	२०७५/१०/२४	२०७५/१०/२९	
२०७५	१३	विनियोजन ऐन, २०७५ (संसोधन)	२०७५/१०/२४	२०७५/१०/२९	
२०७५	१४	कालिका गाउँपालिकाको भवन निर्माण तथा सडक मापदण्ड, २०७५	२०७५/१०/२४	२०७५/१०/२९	
२०७६	१५	२०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम, २०७६	२०७६/३/१५	२०७६/३/२०	
२०७६	१६	आर्थिक ऐन, २०७६	२०७६/३/१५	२०७६/३/२०	
२०७६	१७	विनियोजन ऐन, २०७६	२०७६/३/१५	२०७६/३/२०	
२०७६	१८	कालिका गाउँपालिका अनुगमन सम्बन्धी कार्यविधि ऐन, २०७६	२०७६/३/१५	२०७६/३/२०	
२०७६	१९	कालिका गाउँपालिका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी कार्यविधि ऐन, २०७६	२०७६/३/१५	२०७६/३/२०	
२०७६	२०	कालिका ग्रामीण आँखा क्लिनिक संचालन तथा व्यवस्थापन कार्यविधि ऐन, २०७६	२०७६/१०/०३	२०७६/१०/०६	
२०७६	२१	विनियोजन ऐन, २०७६ मा पहिलो (संसोधन)	२०७६/१०/०३	२०७६/१०/०६	
२०७६	२२	विनियोजन ऐन, २०७६ मा दोस्रो (संसोधन)	२०७६/१२/१०	२०७६/१२/१२	
२०७७	२३	वार्षिक नीति तथा कार्यक्रम, २०७७	२०७७/३/१०	२०७७/३/१४	
२०७७	२४	आर्थिक ऐन, २०७७	२०७७/३/१०	२०७७/३/१४	
२०७७	२५	विनियोजन ऐन, २०७७	२०७७/३/१०	२०७७/३/१४	
२०७७	२६	कालिका गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७७	२०७७/३/१०	२०७७/३/१४	
२०७७	२७	स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको	२०७७/३/१०	२०७७/३/१४	

कालिका गाउँपालिका धैवुड़ रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ३९



गोपनीय प्रधानमंत्री
श्री बुद्ध प्रदेश नेपाल
२०७३

वर्ष	सि.नं.	कानूनी दस्तावेजको विवरण	स्वीकृत मिति	प्रमाणित मिति	कैफियत
		संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७			
२०७७	२८	“घ” वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धी कार्यविधि २०७५ मा पहिलो संसोधन	२०७७/३/१०	२०७७/३/१४	
२०७७	२९	पूर्वाधार विकास सम्बन्धी ऐन, २०७७	२०७७/१०/२६	२०७७/११/१	
२०७७	३०	विनियोजन ऐन, २०७७ मा पहिलो (संसोधन)	२०७७/१०/२६	२०७७/११/१	
२०७८	३१	वार्षिक नीति तथा कार्यक्रम, २०७८	२०७८/३/१०	२०७८/३/२५	
२०७८	३२	आर्थिक ऐन, २०७८	२०७८/३/१०	२०७८/३/२५	
२०७८	३३	विनियोजन ऐन, २०७८	२०७८/३/१०	२०७८/३/२५	
२०७८	३४	संघ संस्था दर्ता ऐन, २०७८	२०७८/९/९		
२०७९	३५	वार्षिक नीति तथा कार्यक्रम, २०७९	२०७९/३/१०		
२०७९	३६	आर्थिक ऐन, २०७९	२०७९/३/१०		
२०७९	३८	विनियोजन ऐन, २०७९	२०७९/३/१०		

ख. गाउँकार्यपालिकाद्वारा स्विकृत नियम कानुनहरू

वर्ष	सि.नं.	कानूनी दस्तावेजको विवरण	स्वीकृत मिति	प्रमाणित मिति	कैफियत
२०७४	१	कालिका गाउँपालिका कार्यविभाजन नियमावली, २०७४	२०७४/३/२०	२०७४/३/२०	
२०७४	२	बैठक संचालन कार्यविधि, २०७४	२०७४/३/२०	२०७४/३/२०	
२०७४	३	कालिका गाउँपालिका, कार्यपालिका कार्यसम्पादन नियमावली, २०७४	२०७४/३/२०	२०७४/३/२०	
२०७४	४	कालिका गा.पा. निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण(कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली, २०७४	२०७४/४/१६	२०७४/४/१६	
२०७४	५	आ.व. २०७४/०७५ को नीति तथा कार्यक्रम, २०७४	२०७४/४/२०	२०७४/४/२०	
२०७४	६	कालिका गाउँपालिकाका पदाधिकारीहरूको आचारसंहिता, २०७४	२०७४/४/२०	२०७४/४/२०	
२०७४	७	कालिका गाउँशिक्षा नियमावली, २०७४	२०७४/११/२३	२०७४/११/२३	
२०७५	८	कालिका गाउँपालिका घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धी कार्यविधि, २०७५	२०७५/३/४	२०७५/४/३	

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ४०

आ.व. २०७९/०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९



वर्ष	सि.नं.	कानूनी दस्तावेजको विवरण	स्वीकृत मिति	प्रमाणित मिति	कैफियत
२०७५	९	स्थानीय राजपत्र प्रकाशन कार्यविधि, २०७५	२०७५/३/४	२०७५/४/३	
२०७५	१०	कालिका गाउँपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५	२०७५/३/४	२०७५/४/३	
२०७५	११	कालिका गा.पा. बाट गरिने वजार अनुगमन निर्देशिका, २०७५	२०७५/३/४	२०७५/४/३	
२०७५	१२	स्थानीय उर्जा विकाससम्बन्धी निर्देशिका, २०७५	२०७५/३/४	२०७५/४/३	
२०७५	१३	एफ.एम. रेडियो(व्यवस्थापन तथा संचालन)कार्यविधि, २०७५	२०७५/३/९	२०७५/४/३	
२०७५	१४	साधारण निर्माणजन्य सामाग्री(दुङ्गा, गिटी, माटो, वालुवा) संकलन, उत्खनन, प्रशोधन, ओसारपसार तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०७५	२०७५/३/९	२०७५/४/३	
२०७५	१५	सम्पत्तिकर व्यवस्थापन कार्यविधि, २०७५	२०७५/३/९	२०७५/४/३	
२०७५	१६	विपद व्यवस्थापन कोष संचालन कार्यविधि, २०७५	२०७५/५/१४	२०७५/५/२०	
२०७५	१७	शिक्षा नियमावलीमा पहिलो संसोधन, २०७५	२०७५/५/२०	२०७५/५/२५	
२०७५	१८	टोल विकास समिति संचालन कार्यविधि- २०७५	२०७५/९/२२	२०७५/९/२७	
२०७५	१९	अपांगता परिचयपत्र वितरण कार्यविधि- २०७५	२०७५/९/२२	२०७५/९/२७	
२०७५	२०	जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यविधि- २०७५	२०७५/९/२२	२०७५/९/२७	
२०७५	२१	बालसमूह गठन तथा संचालन निर्देशिका- २०७५	२०७५/१०/२३	२०७५/१०/२९	
२०७५	२२	स्थानीय स्वास्थ्य तथा सरसफाई कार्यविधि- २०७५	२०७५/१०/२३	२०७५/१०/२९	
२०७६	२३	कालिका गाउँपालिकाको अनुगमन सम्बन्धी कार्यविधि, २०७६	२०७६/१/११	२०७६/१/१२	

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ४१

आ.व. २०७९/०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९



गोपनीय राजपाली
धैवुड़, रावल
२०७३

वर्ष	सि.नं.	कानूनी दस्तावेजको विवरण	स्वीकृत मिति	प्रमाणित मिति	कैफियत
२०७६	२४	कालिका गाउँपालिकाका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी कार्यविधि, २०७६	२०७६/१/११	२०७६/१/१२	
२०७६	२५	आपतकालीन बाल उदार कोष संचालन कार्यविधि, २०७६	२०७६/२/३२	२०७६/३/२	
२०७६	२६	कालिका गाउँपालिकाको दलित बालबालिका प्रोत्साहन वितरण सम्बन्धी कार्यविधि-२०७६	२०७६/३/१४	२०७६/३/१६	
२०७६	२७	कार्यक्रम संचालन कार्यविधि, २०७६	२०७६/५/१०	२०७६/५/१३	
२०७६	२८	विद्यालय कर्मचारी, विद्यालय सहयोगी तथा बालबिकास सहजकर्ता नियुक्ती गर्ने सम्बन्धी कार्यविधि, २०७६	२०७६/५/१०	२०७६/५/१३	
२०७६	२९	सुल्केरी सट्टा शिक्षक व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७६	२०७६/५/१०	२०७६/५/१३	
२०७६	३०	विद्यार्थी पोशाक वितरण तथा व्यवस्थापन गर्न बनेको कार्यविधि, २०७६	२०७६/५/१०	२०७६/५/१३	
२०७७	३१	जिविजे ग्रामीण अस्पतालमा संचालन भएको कार्यक्रम अनुसार खर्च गर्ने कार्यविधि, निर्देशिका, २०७७	२०७७/२/५	२०७७/२/६	
२०७७	३२	कालिका गाउँपालिकाको छात्रवृत्ति प्रोत्साहन कार्यविधि, २०७७	२०७७/२/३०	२०७७/३/१	
२०७७	३३	कालिका गाउँपालिका संक्षिप्त वातावरणीइ अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७	२०७७/५/७	२०७७/५/८	
२०७७	३४	विपद व्यवस्थापन कोष संचालन कार्यविधि, २०७७	२०७७/७/२७	२०७७/७/२९	
२०७७	३५	कालिका गाउँपालिकाको जलस्रोत व्यवस्थापन कार्यविधि, २०७७	२०७७/९/७	२०७७/९/१०	
२०७७	३६	दलितसँग सम्बन्धित कार्यक्रम संचालन मापदण्ड, २०७७	२०७७/१०/९	२०७७/१०/११	
२०७७	३७	कालिका गाउँपालिका शिक्षा नियमावली, २०७४ मा संसोधन, २०७७	२०७७/१०/९	२०७७/१०/११	
२०७७	३८	खानेपानी सिंचाइ तथा जल उत्पन्न प्रकोप	२०७७/११/१०	२०७७/११/१२	

कालिका गाउँपालिका धैवुड़ रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ४२



वर्ष	सि.नं.	कानूनी दस्तावेजको विवरण	स्वीकृत मिति	प्रमाणित मिति	कैफियत
		नियन्त्रण कार्यविधि, २०७७			
२०७७	३९	लैगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७७	२०७७/११/१५	२०७७/११/१६	
२०७७	४०	कालिका गाउँपालिकाको कार्यसंचालन निर्देशिका, २०७७	२०७७/१२/६	२०७७/१२/८	
२०७८	४१	कालिका गाउँपालिका दुध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि, २०७८	२०७८/३/२१		
२०७८	४२	कालिका गाउँपालिका व्यवसायिक किसानहरूलाई पशु विकासका लागि प्रदान गरिने उपकरण र पुरक सन्तुलित आहारमा ५० प्रतिशत अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७८	२०७८/३/२१		
२०७८	४३	कालिका गाउँपालिका खेलकूद विकास समितिको गठन तथा परिचालन कार्यविधि, २०७८	२०७८/७/२८		
२०७८	४४	दलित समुदायको परम्परागत सीष तथा आयआर्जन कार्यक्रम सञ्चालन कार्यविधि, २०७८	२०७८/१२/१४		

१७. आमदानी, खर्च तथा आर्थिक कारोबारको प्रगति सम्बन्धि अद्यावधिक विवरण

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ४३

आ.व. २०७९/१०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

नेपालका गाउँपालिका
धैवुड, रास्ता
बगली प्रदेश, नेपाल
२०७९

क. आ.व. २०७९/१०८० को असोज मसान्त सम्मको वित्तिय प्रगती



कालिका गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, रसुवा
कार्यालयको कोड : ८०३२८५०२३०

म.ते.प.फा.नं. २१०

खर्चको फाटवारी
२०७९ साल आस्विन महिना

आ.व. : २०७९/८० महिना : आस्विन

सि.नं.	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी	पेशकी कटाई वाँकी खर्च	बजेट वाँकी
१	२	३	४	५	६	७	८=६+७	९	१०=(८-९)	११=(४-८)
१	नेपाल सरकार - समानिकरण अनुदान : नेपाल सरकार - नगद अनुदान	९,१४,००,०००,००	७२,९०,८७२.९३	०.००	७२,९०,८७२.९३	७२,९०,८७२.९३	९०,०००,००	७२,००,८७२.९३	७२,००,८७२.९३	८,४१,०९,१२७.०७
२	२२२१४ बिमा तथा नवीकरण खर्च	५५,००,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५५,००,०००,००
३	२२२२१ मेशिनरी तथा औजार मर्मत सम्मार तथा सञ्चालन खर्च	४,५०,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४,५०,०००,००
४	२२३११ मसलन्द तथा कार्यालय समाप्री	१,००,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००,००
५	२२३१३ पुस्तक तथा सामग्री खर्च	६,६०,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	६,६०,०००,००
६	२२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	१,००,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००,००
७	२२४१९ अन्य सेवा शुल्क	७,०५,०००,००	१,४०,०००,००	०.००	१,४०,०००,००	१,४०,०००,००	१,४०,०००,००	०.००	१,४०,०००,००	५,६५,०००,००
८	२२४१२ सीप विकास तथा जनवेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	४,६०,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४,६०,०००,००
९	२२५२२ कार्यक्रम खर्च	६२,६०,०००,००	२,९०,०००,००	०.००	२,९०,०००,००	२,९०,०००,००	१०,०००,००	२,००,०००,००	४९,७०,०००,००	४९,७०,०००,००
१०	२२५२९ विविध कार्यक्रम खर्च	४२,८०,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	४२,८०,०००,००	४२,८०,०००,००
११	२२७११ विविध खर्च	२३,४३,५००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२३,४३,५००,००
१२	२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	१८,०३,८२५,००	३,६१,५९२,००	०.००	३,६१,५९२,००	३,६१,५९२,००	०.००	३,६१,५९२,००	३,६१,५९२,००	१४,४२,०१३,००
१३	२५३१५ अन्य सम्बाद सहायता	७,००,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	७,००,०००,००
१४	२७२११ छात्रवृत्ति	१६,००,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१६,००,०००,००
१५	२७२२२ उद्घार, राहत तथा पुनर्स्थापना खर्च	१९,००,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१७,००,०००,००
१६	२७२१३ औषधीखरिद खर्च	१०,००,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१०,००,०००,००
१७	२७२१९ अन्य सामाजिक सहायता	१,६०,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,६०,०००,००
१८	३११११ आवासीय भवन निर्माण/खरिद	१,५०,००,०००,००	४७,३२,७६५,७१	०.००	४७,३२,७६५,७१	४७,३२,७६५,७१	४७,३२,७६५,७१	०.००	४७,३२,७६५,७१	१,०२,६७,२३४,२९
१९	३१११२ गैर आवासीय भवन निर्माण/खरिद	६८,०७,९७५,००	०.००	०.००	०.००	०.००	०.००	०.००	६८,०७,९७५,००	६८,०७,९७५,००
२०	३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	२,००,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,००,०००,००
२१	३११२२ मेशिनरी तथा औजार	४,५०,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४,५०,०००,००
२२	३११२३ फर्मिचर तथा फिकर्स	१५,००,०००,००	६,१६,३०९,४७	०.००	६,१६,३०९,४७	६,१६,३०९,४७	६,१६,३०९,४७	०.००	६,१६,३०९,४७	८,६३,६९८,५३
२३	३११३४ कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीद खर्च	४,००,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४,००,०००,००
२४	३११५१ सडक तथा पूल निर्माण	१२,२०,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१२,२०,०००,००
२५	३११५३ विद्युत संरचना निर्माण	२०,००,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२०,००,०००,००
२६	३११५४ तटबन्ध तथा बाँधनिर्माण	२,५०,०००,००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,५०,०००,००

कालिका गाउँपालिका धैवुड रसुवा

शितल वहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ४४



आ.व. २०७९।०१।०१ का असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

२६	३११५५	सिंचाई संरचना निर्माण	७,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	७,००,०००.००
२७	३११५६	खानेपानी संरचना निर्माण	१६,९५,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१६,९५,०००.००
२८	३११५८	सरसफाई संरचना निर्माण	१४,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१४,००,०००.००
२९	३११५९	अन्य सार्वजनिक निर्माण	३,१९,००,०००.००	११,५०,२९३.७५	०.००	११,५०,२९३.७५	११,५०,२९३.७५	०.००	११,५०,२९३.७५	३,०७,४९,७०६.२५
३०	३११६१	निर्मित भवनको संरचनात्मक सुधार खर्च	५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५०,०००.००
२	नेपाल सरकार - शासर्त अनुदान चालु : नेपाल सरकार - नगद अनुदान	१२,०७,००,०००.००	२,६३,१६,६३६.३६	०.००	२,६३,१६,६३६.३६	२,६३,१६,६३६.३६	०.००	२,६३,१६,६३६.३६	२,६३,१६,६३६.३६	९,४३,८३,३६३.६४
१	२११११	पारिश्रमिक कर्मचारी	७,८७,५७,२००.००	२,५६,९९,२२६.३६	०.००	२,५६,९९,२२६.३६	२,५६,९९,२२६.३६	०.००	२,५६,९९,२२६.३६	५,३९,३७,१०३.६४
२	२१११२	पारिश्रमिक पदाधिकारी	३,९३,०००.००	१,०४,१९०.००	०.००	१,०४,१९०.००	१,०४,१९०.००	०.००	१,०४,१९०.००	२,८८,८१०.००
३	२११२१	पोशाक	१०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१०,०००.००
४	२११२१	स्थानीय भता	९३,०००.००	९,८६०.००	०.००	९,८६०.००	९,८६०.००	०.००	९,८६०.००	९९,१४०.००
५	२२१११	पानी तथा बिजुली	२८,६००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२८,६००.००
६	२२११२	संचार महसुल	२५,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२५,०००.००
७	२२२२२	इन्घन (कार्यालय प्रयोजन)	७२,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	७२,०००.००
८	२२३१	मसलन्द तथा कार्यालय सामाग्री	१,२०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,२०,०००.००
९	२२४३	करार सेवा शुल्क	५,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५,००,०००.००
१०	२२४१९	अन्य सेवा शुल्क	१०,५०,०००.००	२,९६,११८.००	०.००	२,९६,११८.००	२,९६,११८.००	०.००	२,९६,११८.००	७,५३,८८२.००
११	२२५१२	सीप विकास तथा जनवेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	६,५१,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	६,५१,०००.००
१२	२२५२२	कार्यक्रम खर्च	१,४६,५७,२००.००	२,९५,२४२.००	०.००	२,९५,२४२.००	२,९५,२४२.००	०.००	२,९५,२४२.००	१,४३,६१,१५८.००
१३	२२५२१	विविध कार्यक्रम खर्च	६,९७,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	६,९७,०००.००
१४	२२६१९	अनुगमन, मूल्यांकन खर्च	३,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३,५०,०००.००
१५	२२७११	विविध खर्च	१४,२६,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१४,१६,०००.००
१६	२५३१५	अन्य सस्था सहायता	१,४०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,४०,०००.००
१७	२६४१३	अन्य संस्थाताई सःशर्त चालु अनुदान	१,८३,६१,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,८३,६१,०००.००
१८	२७२११	छान्त्रवृत्ति	१५,३९,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१५,३९,०००.००
१९	२७२१३	औषधीखरिद खर्च	११,२०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	११,२०,०००.००
२०	३११२२	मेशिनरी तथा औजार	४०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४०,०००.००
३	नेपाल सरकार - शासर्त अनुदान चालु : आई डि ए - सोधभर्ता हुने क्रण (वैदेशिक)	५०,००,०००.००	५,६१,७२२.००	०.००	५,६१,७२२.००	५,६१,७२२.००	०.००	५,६१,७२२.००	४४,३८,२८८.००	
१	२१११२	पारिश्रमिक पदाधिकारी	७,८६,०००.००	१,३८,१२०.००	०.००	१,३८,१२०.००	१,३८,१२०.००	०.००	१,३८,१२०.००	६,४७,०८०.००
२	२११११	पोशाक	२०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२०,०००.००
३	२११३१	स्थानीय भता	९,८६,०००.००	९,८६०.००	०.००	९,८६०.००	९,८६०.००	०.००	९,८६०.००	९,८४,१४०.००
४	२२११२	संचार महसुल	७,००,०००.००	१,२००.००	०.००	१,२००.००	१,२००.००	०.००	१,२००.००	६,८०,०००.००
५	२२३११	मसलन्द तथा कार्यालय सामाग्री	४,४५,०००.००	११,४४०.००	०.००	११,४४०.००	११,४४०.००	०.००	११,४४०.००	४,४४,०००.००
६	२२४१५	पत्रपत्रिका, छापाई तथा सूचना प्रकाशन खर्च	१,४०,०००.००	२६,१३,०००.००	०.००	२६,१३,०००.००	२६,१३,०००.००	०.००	२६,१३,०००.००	२६,१३,०००.००
७	२२४११	अन्य सेवा शुल्क	६,५०,०००.००	३,०९,६०२.००	०.००	३,०९,६०२.००	३,०९,६०२.००	०.००	३,०९,६०२.००	३,४८,३९०.००
८	२२५२२	कार्यक्रम खर्च	२६,१३,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२६,१३,०००.००

कालिका गाउँपालिका धैवुड रसुवा

पेज नं. ४५

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत



आ.व. २०७९।३०१ कांसोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

९	२२६११	अनुगमन, मूल्यांकन सर्वे	१,३४,०००.००	१८,७००.००	०.००	१८,७००.००	१८,७००.००	०.००	१८,७००.००	१,०५,३००.००
१०	२२७११	विविध खर्च	३५,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३५,०००.००
११	३११२२	मेशिनरी तथा औजार	२,८४,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,८४,०००.००
१२	३११२३	फर्निचर तथा फिक्चर्स	१,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००.००
४	नेपाल सरकार - शार्ट अनुदान चालु : एस.इ.एस.पी. - सोधभर्ना अनुदान (बैंदेशिक)		४६,००,०००.००	८,०८,३००.००	०.००	८,०८,३००.००	८,०८,३००.००	०.००	८,०८,३००.००	३४,२९,६००.००
१	२११११	पारिश्रमिक कर्मचारी	६,३३,०००.००	६,३३,०००.००	०.००	६,३३,०००.००	६,३३,०००.००	०.००	६,३३,०००.००	०.००
२	२२५२२	कार्यक्रम खर्च	२,२३,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,२३,०००.००
३	२२५२९	विविध कार्यक्रम खर्च	८०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	८०,०००.००
४	२२७११	विविध खर्च	२,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,५०,०००.००
५	२६४१३	अन्य संस्थालाई स-शर्ट चालु अनुदान	३२,४०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३२,४०,०००.००
६	२७२११	छात्रवृति	२,७४,०००.००	१,७५,३००.००	०.००	१,७५,३००.००	१,७५,३००.००	०.००	१,७५,३००.००	१,७५,३००.००
७	३११२२	गैर आवासीय भवन निर्माण/खरिद	१,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००.००
५	नेपाल सरकार - शार्ट अनुदान चालु : एस.इ.एस.पी. - सोधभर्ना हुने क्रण (बैंदेशिक)		१४,००,०००.००	१२,६७,८००.००	०.००	१२,६७,८००.००	१२,६७,८००.००	०.००	१२,६७,८००.००	८१,३२,२००.००
१	२११११	पारिश्रमिक कर्मचारी	१२,८८,०००.००	११,९१,०००.००	०.००	११,९१,०००.००	११,९१,०००.००	०.००	११,९१,०००.००	९७,०००.००
२	२२५२२	कार्यक्रम खर्च	२,५०,०००.००	७६,८००.००	०.००	७६,८००.००	७६,८००.००	०.००	७६,८००.००	१,७३,२००.००
३	२२५२९	विविध कार्यक्रम खर्च	९,६४,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	९,६४,०००.००
४	२२७११	विविध खर्च	५,१०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५,१०,०००.००
५	२६४१३	अन्य संस्थालाई स-शर्ट चालु अनुदान	६६,३०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	६६,३०,०००.००
६	२७२११	छात्रवृति	५,४८,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५,४८,०००.००
७	३११२२	गैर आवासीय भवन निर्माण/खरिद	२,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,००,०००.००
६	नेपाल सरकार - शार्ट अनुदान पुँजीगत : नेपाल सरकार - नगद अनुदान		६,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	६,००,०००.००
१	३११२२	गैर आवासीय भवन निर्माण/खरिद	६,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	६,००,०००.००
७	नेपाल सरकार - शार्ट अनुदान पुँजीगत : आन्तरिक क्रण - नगद क्रण		४०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४०,००,०००.००
९	३११२२	मेशिनरी तथा औजार	४,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४,००,०००.००
२	३११५१	सङ्कट तथा पूल निर्माण	२५,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२५,००,०००.००
३	३११५६	खानेपानी संरचना निर्माण	३,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३,००,०००.००
४	३११५१	अन्य सार्वजनिक निर्माण	८,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	८,००,०००.००
८	नेपाल सरकार - शार्ट अनुदान पुँजीगत : आई डि ए - सोधभर्ना हुने क्रण (बैंदेशिक)		३,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३,००,०००.००
१	२११११	पारिश्रमिक पदाधिकारी	७,८६,०००.००	१,३८,९२०.००	०.००	१,३८,९२०.००	१,३८,९२०.००	०.००	१,३८,९२०.००	६,४७,०८०.००
२	२११११	पोशाक	२०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२०,०००.००
३	२११३१	स्थानीय भत्ता	१,८६,०००.००	१,८६०.००	०.००	१,८६०.००	१,८६०.००	०.००	१,८६०.००	१,८४,१४०.००
४	२२११२	संचार महसुल	७,००,०००.००	१,२००.००	०.००	१,२००.००	१,२००.००	०.००	१,२००.००	५,८००.००
५	२२३११	मसलन्द तथा कार्यालय सामाग्री	४,४५,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४,४५,०००.००
६	२२३१५	पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन सर्वे	१,५०,०००.००	१९,४४०.००	०.००	१९,४४०.००	१९,४४०.००	०.००	१९,४४०.००	५०,४६०.००

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ४६



आ.व. २०७९।०१।०९ का असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

५	२२४१९	अन्य सेवा शुल्क	६,५०,०००.००	३,०९,६०२.००	०.००	३,०९,६०२.००	३,०९,६०२.००	०.००	३,०९,६०२.००	३,४८,३९६.००
८	२२५२२	कार्यक्रम खर्च	२६,१३,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२६,१३,०००.००
९	२२६११	अनुगमन, मूल्यांकन खर्च	१,२४,०००.००	९८,७००.००	०.००	९८,७००.००	९८,७००.००	०.००	९८,७००.००	१,०४,३००.००
१०	२२७११	विविध खर्च	३५,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३५,०००.००
११	३११२२	मेशिनरी तथा औजार	२,८४,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,८४,०००.००
१२	३११२३	फर्मिचर तथा फिक्चर्स	१,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००.००
९	नेपाल सरकार - शर्सत अनुदान पुँजीगत : एस.इ.एस.पी. - सोधभर्ना अनुदान (बैदेशिक)		१,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००.००
१	२११११	पारिश्रमिक कर्मचारी	६,३३,०००.००	६,३३,०००.००	०.००	६,३३,०००.००	६,३३,०००.००	०.००	६,३३,०००.००	०.००
२	२२५२२	कार्यक्रम खर्च	१,२३,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,२३,०००.००
३	२२५२९	विविध कार्यक्रम खर्च	८०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	८०,०००.००
४	२२७११	विविध खर्च	२,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,५०,०००.००
५	२६४१३	अन्य संस्थालाई सःशर्त चालु अनुदान	३२,४०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३२,४०,०००.००
६	२७२११	छात्रवृत्ति	२,७४,०००.००	१,७५,३००.००	०.००	१,७५,३००.००	१,७५,३००.००	०.००	१,७५,३००.००	९८,७००.००
७	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	१,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००.००
१०	नेपाल सरकार - शर्सत अनुदान पुँजीगत : एस.इ.एस.पी. - सोधभर्ना हुने क्रहण (बैदेशिक)		२,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,००,०००.००
१	२११११	पारिश्रमिक कर्मचारी	१२,८८,०००.००	११,९१,०००.००	०.००	११,९१,०००.००	११,९१,०००.००	०.००	११,९१,०००.००	९७,०००.००
२	२२५२२	कार्यक्रम खर्च	२,५०,०००.००	७६,८००.००	०.००	७६,८००.००	७६,८००.००	०.००	७६,८००.००	१,७३,२००.००
३	२२५२९	विविध कार्यक्रम खर्च	१,६४,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,६४,०००.००
४	२२७११	विविध खर्च	५,१०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५,१०,०००.००
५	२६४१३	अन्य संस्थालाई सःशर्त चालु अनुदान	६६,३०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	६६,३०,०००.००
६	२७२११	छात्रवृत्ति	५,५८,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५,५८,०००.००
७	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	२,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,००,०००.००
११	नेपाल सरकार - विषेश अनुदान पुँजीगत : नेपाल सरकार - नगद अनुदान		१,००,००,०००.००	२५,००,०००.००	०.००	२५,००,०००.००	२५,००,०००.००	०.००	२५,००,०००.००	७५,००,०००.००
९	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	१,००,००,०००.००	२५,००,०००.००	०.००	२५,००,०००.००	२५,००,०००.००	०.००	२५,००,०००.००	७५,००,०००.००
१२	वाम्पती प्रदेश - समानिकरण अनुदान : वाम्पती प्रदेश - नगद अनुदान		८१,६४,०००.००	२,९९,७९३.००	०.००	२,९९,७९३.००	२,९९,७९३.००	१,००,०००.००	१,९९,७९३.००	७८,६४,२०९.००
१	२२४१९	अन्य सेवा शुल्क	५,४४,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५,४४,०००.००
२	२२५१२	सीधे विकास तथा जनवेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	२,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,००,०००.००
३	२२५२९	उत्पादन सामग्री / सेवा खर्च	१८,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१८,५०,०००.००
४	२२५२२	कार्यक्रम खर्च	१३,००,०००.००	१,००,०००.००	०.००	१,००,०००.००	१,००,०००.००	०.००	१२,००,०००.००	१२,००,०००.००
५	२५३१३	उपभोक्ता समिति तथा गैर सरकारी संस्था सहायता	२५,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१४,००,०००.००
६	२७२१३	औषधीखरिद खर्च	१४,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१४,००,०००.००
७	३११२२	मेशिनरी तथा औजार	४,००,०००.००	१,९९,७९३.००	०.००	१,९९,७९३.००	१,९९,७९३.००	०.००	१३,६८,१८६.००	२,५२,७३,८१४.००
१३	वाम्पती प्रदेश - शर्सत अनुदान चालु : वाम्पती प्रदेश - नगद अनुदान		२,६६,४२,०००.००	१३,६८,१८६.००	०.००	१३,६८,१८६.००	१३,६८,१८६.००	०.००	१३,६८,१८६.००	२,५२,७३,८१४.००
१	३११११	पारिश्रमिक कर्मचारी	१,००,०००.००	६,७२,४८०.००	०.००	६,७२,४८०.००	६,७२,४८०.००	०.००	६,७२,४८०.००	२,२७,५२०.००

CS
Scanned with CamScanner

कालिका गाउँपालिका धैबुड़ रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ४७



आ.व. २०७९।०८९ कार्यालय असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

धैवुड़, रसुवा
जागमती प्रदेश, नेपाल
२०७३

२	२२१११	पानी तथा बिजुली	२,५०,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	२,५०,०००,००
३	२२२२१	मेशिनरी तथा ओजार मर्मत सम्मार तथा सञ्चालन खर्च	१,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	१,००,०००,००
४	२२३३१	मसलन्द तथा कार्यालय सामाग्री	३,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	३,००,०००,००
५	२२४१२	सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	३,५०,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	३,५०,०००,००
६	२२४१९	अन्य सेवा शुल्क	४,६२,०००,००	१,०४,११०,००	०,००	१,०४,११०,००	१,०४,११०,००	०,००	१,०४,११०,००	३,५७,८१०,००
७	२२५२२	कार्यक्रम खर्च	२५,६२,०००,००	४,१६,७६०,००	०,००	४,१६,७६०,००	४,१६,७६०,००	०,००	४,१६,७६०,००	२९,४५,२४०,००
८	२२६११	अनुगमन, मूल्यांकन खर्च	१,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	१,००,०००,००
९	२२७११	विविध खर्च	५,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	५,००,०००,००
१०	२६४१३	अन्य संस्थालाई सःशर्त चालु अनुदान	६,१८,०००,००	१,७४,७५६,००	०,००	१,७४,७५६,००	१,७४,७५६,००	०,००	१,७४,७५६,००	४,४३,२४४,००
११	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	५०,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	५०,००,०००,००
१२	३११५१	सडक तथा पूल निर्माण	५०,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	५०,००,०००,००
१३	३११५४	तटबन्ध तथा बाँधनिर्माण	२५,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	२५,००,०००,००
१४	३११५६	खानेपानी संरचना निर्माण	२५,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	२५,००,०००,००
१५	३११५९	अन्य सार्वजनिक निर्माण	५५,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	५५,००,०००,००
१६	३११११	वामती प्रदेश - विषेश अनुदान चालु : वामती प्रदेश - नगद अनुदान	७५,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	७५,००,०००,००
१७	३११५५	सिंचार्वाइ संरचना निर्माण	७५,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	७५,००,०००,००
१८	३११५६	वामती प्रदेश - समपुरक अनुदान चालु : वामती प्रदेश - नगद अनुदान	७६,३६,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	७६,३६,०००,००
१९	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	७६,३६,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	७६,३६,०००,००
२०	३१११२	राजस्व बाँडफाँड - प्रदेश सरकार - राजस्व बाँडफाँड : राजस्व बाँडफाँड - प्रदेश सरकार - नगद	१,०१,४१,०००,००	३,९५,२७४,००	०,००	३,९५,२७४,००	३,९५,२७४,००	०,००	३,९५,२७४,००	९७,४५,७२६,००
२१	२११११	पारिश्रमिक कर्मचारी	४०,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	४०,००,०००,००
२२	२११४२	पदाधिकारी अन्य सुविधा	१५,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	१५,००,०००,००
२३	२२११२	संचार महसुल	८,००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	८,००,००
२४	२२२११	इन्हन (पदाधिकारी)	१५,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	१५,००,०००,००
२५	२२३३१	मसलन्द तथा कार्यालय सामाग्री	१,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	१,००,०००,००
२६	२२३१५	पत्रप्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	८,००,०००,००	३,९५,२७४,००	०,००	३,९५,२७४,००	३,९५,२७४,००	०,००	३,९५,२७४,००	४,०४,७२६,००
२७	२२४११	सेवा र परामर्श खर्च	१०,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	१०,००,०००,००
२८	२२४१९	अन्य सेवा शुल्क	२,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	२,००,०००,००
२९	२२५२२	कार्यक्रम खर्च	१,६०,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	१,६०,०००,००
३०	२२६११	अनुगमन, मूल्यांकन खर्च	२,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	२,००,०००,००
३१	२२७११	विविध खर्च	५,०३,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	५,०३,०००,००
३२	२८१४९	अन्य भाडा	१,५०,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	१,५०,०००,००
३३	३१११२	राजस्व बाँडफाँड - स्थानीय - राजस्व बाँडफाँड : राजस्व बाँडफाँड - स्थानीय - नगद	४,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	४,००,०००,००
३४	३११२२	मेशिनरी तथा ओजार	४,००,०००,००	०,००	०,००	०,००	०,००	०,००	०,००	४,००,०००,००
३५	३११११	राजस्व बाँडफाँड - संघीय सरकार - राजस्व बाँडफाँड : राजस्व बाँडफाँड - संघीय सरकार - नगद	५,०१,०२,०००,००	३३,४१,९८२,३३	०,००	३३,४१,९८२,३३	३३,४१,९८२,३३	२०,०००,००	३३,४१,९८२,३३	४,७५,५०,०१७,६७

कालिका गाउँपालिका धैवुड़ रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ४८



आ.व. २०७९।७७९ कાં અસોજ મસાન્ત સમ્મકો સ્વત પ્રકાશન પ્રતિવેદન २०७९

ધૈવુડ, રસુવા
ચામણી પ્રદેશ, નેપાલ
૨૦૭૩

૧	૨૧૧૧૧	પારિશ્રમિક કર્મચારી	૧,૭૦,૦૦,૦૦૦.૦૦	૧૫,૦૭,૩૧૦.૦૦	૦.૦૦	૧૫,૦૭,૩૧૦.૦૦	૧૫,૦૭,૩૧૦.૦૦	૦.૦૦	૧૫,૦૭,૩૧૦.૦૦	૧,૫૪,૧૨,૬૧૦.૦૦
૨	૨૧૧૨૧	પોશાક	૮,૦૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૮,૦૦,૦૦૦.૦૦
૩	૨૧૧૩૧	સ્પાનીય ભત્તા	૫,૦૦,૦૦૦.૦૦	૧,૪૦,૭૨૦.૦૦	૦.૦૦	૧,૪૦,૭૨૦.૦૦	૧,૪૦,૭૨૦.૦૦	૦.૦૦	૧,૪૦,૭૨૦.૦૦	૩,૫૧,૨૮૦.૦૦
૪	૨૧૧૩૨	મહાગી ભત્તા	૭,૪૦,૦૦૦.૦૦	૧,૧૯,૭૩૩.૩૩	૦.૦૦	૧,૧૯,૭૩૩.૩૩	૧,૧૯,૭૩૩.૩૩	૦.૦૦	૧,૧૯,૭૩૩.૩૩	૬,૩૦,૨૬૬,૬૭
૫	૨૧૧૩૯	અન્ય ભત્તા	૧૧,૩૬,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૧૧,૩૬,૦૦૦.૦૦
૬	૨૧૧૪૨	પદાધિકારીઅન્ય સુદ્ધિધા	૩૦,૫૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૩૦,૫૦,૦૦૦.૦૦
૭	૨૨૧૧૧	પાની તપા બિઝુની	૧,૫૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૧,૫૦,૦૦૦.૦૦
૮	૨૨૧૧૨	સંચાર મહસૂલ	૮,૪૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૮,૫૦,૦૦૦.૦૦
૯	૨૨૨૧૨	ઇચ્ચન (કાર્યાલય પ્રોજેન)	૨૦,૦૦,૦૦૦.૦૦	૮,૨૧,૨૨૦.૦૦	૦.૦૦	૮,૨૧,૨૨૦.૦૦	૮,૨૧,૨૨૦.૦૦	૦.૦૦	૮,૨૧,૨૨૦.૦૦	૧૧,૭૬,૬૬૦.૦૦
૧૦	૨૨૨૧૩	સવારી સાધન મર્મત ખર્ચ	૧૦,૦૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૧૦,૦૦,૦૦૦.૦૦
૧૧	૨૨૨૧૪	દિમા તથા નવીકરણ ખર્ચ	૧૫,૦૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૧૫,૦૦,૦૦૦.૦૦
૧૨	૨૨૨૧૯	મેશિનરી તથા ઔજાર મર્મત સમ્ભાર તથા સજ્જાલન ખર્ચ	૬,૫૦,૦૦૦.૦૦	૫૫,૮૦૦.૦૦	૦.૦૦	૫૫,૮૦૦.૦૦	૫૫,૮૦૦.૦૦	૦.૦૦	૫૫,૮૦૦.૦૦	૫,૯૪,૨૦૦.૦૦
૧૩	૨૨૨૩૧	નિર્મિત સાર્વજનિક સમ્પત્તિકો મર્મત સમ્માર ખર્ચ	૬,૦૦,૦૦૦.૦૦	૩૯,૮૮૯.૦૦	૦.૦૦	૩૯,૮૮૯.૦૦	૩૯,૮૮૯.૦૦	૦.૦૦	૩૯,૮૮૯.૦૦	૭,૬૦,૨૨૧.૦૦
૧૪	૨૨૩૧૧	મસલન્ડ તથા કાર્યાલય સામાગ્રી	૧૪,૦૮,૨૮૪.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૧૪,૦૮,૨૮૪.૦૦
૧૫	૨૨૩૧૫	પત્રપત્રિકા, છપાઈ તથા સૂચના પ્રકાશન ખર્ચ	૧,૦૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૧,૦૦,૦૦૦.૦૦
૧૬	૨૨૩૧૧	અન્ય કાર્યાલય સંચાલન ખર્ચ	૨,૦૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૨,૦૦,૦૦૦.૦૦
૧૭	૨૨૪૧૧	સેવા ર પરામર્શ ખર્ચ	૨૫,૦૦,૦૦૦.૦૦	૬૦,૦૦૦.૦૦	૦.૦૦	૬૦,૦૦૦.૦૦	૬૦,૦૦૦.૦૦	૦.૦૦	૬૦,૦૦૦.૦૦	૨૪,૪૦,૦૦૦.૦૦
૧૮	૨૨૪૧૨	સૂચના પ્રણાલી તથા સ્ફેરેયર સંચાલન ખર્ચ	૭,૬૬,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૭,૬૬,૦૦૦.૦૦
૧૯	૨૨૪૧૩	કરાર સેવા શુલ્ક	૩,૦૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૩,૦૦,૦૦૦.૦૦
૨૦	૨૨૪૧૯	અન્ય સેવા શુલ્ક	૪૨,૪૦,૬૯૧.૦૦	૪૨,૦૦૦.૦૦	૦.૦૦	૪૨,૦૦૦.૦૦	૪૨,૦૦૦.૦૦	૦.૦૦	૪૨,૦૦૦.૦૦	૪૨,૦૮,૬૯૧.૦૦
૨૧	૨૨૪૧૧	કર્મચારી તાલિમ ખર્ચ	૫,૦૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૫,૦૦,૦૦૦.૦૦
૨૨	૨૨૪૧૨	સીપ વિકાસ તથા જનબેતના તાલિમ તથા ગોટ્ઠી સમ્બન્ધી ખર્ચ	૧,૫૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૧,૫૦,૦૦૦.૦૦
૨૩	૨૨૪૨૨	કાર્યક્રમ ખર્ચ	૧૧,૩૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૧૧,૩૦,૦૦૦.૦૦
૨૪	૨૨૪૨૯	વિવિધ કાર્યક્રમ ખર્ચ	૨,૦૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૨,૦૦,૦૦૦.૦૦
૨૫	૨૨૬૧૧	અનુગમન, મૂલ્યાંકન ખર્ચ	૨૭,૦૦,૦૦૦.૦૦	૩,૦૯,૮૦૦.૦૦	૦.૦૦	૩,૦૯,૮૦૦.૦૦	૩,૦૯,૮૦૦.૦૦	૦.૦૦	૩,૦૯,૮૦૦.૦૦	૨૩,૯૦,૨૦૦.૦૦
૨૬	૨૨૬૧૨	ખ્રમણ ખર્ચ	૪,૮૮,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૪,૮૮,૦૦૦.૦૦
૨૭	૨૨૭૧૧	વિવિધ ખર્ચ	૨૩,૪૭,૦૦૦.૦૦	૨,૫૫,૫૧૦.૦૦	૦.૦૦	૨,૫૫,૫૧૦.૦૦	૨,૫૫,૫૧૦.૦૦	૨૦,૦૦૦.૦૦	૨,૩૫,૫૧૦.૦૦	૨૦,૯૧,૪૧૦.૦૦
૨૮	૨૨૭૨૧	સભા સજ્જાલન ખર્ચ	૨,૦૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૨,૦૦,૦૦૦.૦૦
૨૯	૩૧૧૧૨	ગેર આવાસીય ભવન નિર્માણ/ખરિદ	૧૧,૭૮,૦૨૫.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૧૧,૭૮,૦૨૫.૦૦
૩૦	૩૧૧૨૧	સવારી સાધન	૨,૫૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૨,૫૦,૦૦૦.૦૦
૩૧	૩૧૧૨૨	મેશિનરી તથા ઔજાર	૧૩,૦૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૧૩,૦૦,૦૦૦.૦૦
૩૨	૩૧૧૨૩	ફર્નિચર તથા ફિલ્કરસ	૭,૫૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૭,૫૦,૦૦૦.૦૦
૩૩	૩૧૧૧૧	આન્તરિક શ્રોત - આન્તરિક શ્રોત : આન્તરિક શ્રોત - નગદ	૪,૧૩,૦૦,૦૦૦.૦૦	૮૦,૦૫,૦૨૬.૮૦	૦.૦૦	૮૦,૦૫,૦૨૬.૮૦	૮૦,૦૫,૦૨૬.૮૦	૦.૦૦	૮૦,૦૫,૦૨૬.૮૦	૩,૩૨,૯૪,૧૭૩.૨૦
૩૪	૩૧૧૧૧	પારિશ્રમિક કર્મચારી	૮૪,૯૪,૦૦૦.૦૦	૩૬,૯૫,૦૭૪.૯૩	૦.૦૦	૩૬,૯૫,૦૭૪.૯૩	૩૬,૯૫,૦૭૪.૯૩	૦.૦૦	૩૬,૯૫,૦૭૪.૯૩	૪૭,૯૮,૯૨૫.૮૭
૩૫	૩૧૧૨૧	પોશાક	૩,૭૨,૦૦૦.૦૦	૧૬,૦૦૦.૦૦	૦.૦૦	૧૬,૦૦૦.૦૦	૧૬,૦૦૦.૦૦	૦.૦૦	૧૬,૦૦૦.૦૦	૩,૫૬,૦૦૦.૦૦
૩૬	૩૧૧૩૯	અન્ય ભત્તા	૧૧,૦૦,૦૦૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૦.૦૦	૧૧,૦૦,૦૦૦.૦૦

કાલિકા ગાઉંપાલિકા ધૈવુડ રસુવા


શિતલ બહાદુર રાવલ
પ્રમુખ પ્રશાસકીય અધિકૃત

પેજ નં. ૪૧



आ.व. २०७९।०८० का असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९
 गोपनीय राजनीतिका गाउँपालिका
 धैवुड, रसुवा नेपाल
 जागमली प्रदेश, नेपाल
 २०७३

४	२११४२	पदाधिकारीअन्य सुविधा	१०,००,०००.००	६,७७,०००.००	०.००	६,७७,०००.००	६,७७,०००.००	०.००	६,७७,०००.००	३,२३,०००.००
५	२१२१३	कर्मचारीको योगदानमा आधारित बीमा कोष खर्च	३,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३,००,०००.००
६	२१२१४	कर्मचारी कल्याण कोष	९,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	९,००,०००.००
७	२२१११	पानी तथा बिजुली	३,००,०००.००	५१,६००.३०	०.००	५१,६००.३०	५१,६००.३०	०.००	५१,६००.३०	२,४८,३९९.७०
८	२२११२	संचार महसुल	१०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१०,०००.००
९	२२२१३	सवारी साधन मर्मत खर्च	१२,००,०००.००	३,४१,९०१.३७	०.००	३,४१,९०१.३७	३,४१,९०१.३७	०.००	३,४१,९०१.३७	८,५८,०९८.६३
१०	२२२१४	विमा तथा नवीकरण खर्च	३,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३,५०,०००.००
११	२२३११	मसलन्द तथा कार्यालय सामाजी	११,०६,७१६.००	६,०६,९८१.००	०.००	६,०६,९८१.००	६,०६,९८१.००	०.००	६,०६,९८१.००	४,९९,७३४.००
१२	२२३१३	पुस्तक तथा सामग्री खर्च	५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५०,०००.००
१३	२२३१५	पत्रपत्रिका, छपाइ तथा सूचना प्रकाशन खर्च	५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५०,०००.००
१४	२२४१३	करार सेवा शुल्क	३,१५,०००.००	५४,०००.००	०.००	५४,०००.००	५४,०००.००	०.००	५४,०००.००	२,६१,०००.००
१५	२२४१९	अन्य सेवा शुल्क	६६,३५,७९४.००	२२,०७,५००.००	०.००	२२,०७,५००.००	२२,०७,५००.००	०.००	२२,०७,५००.००	४४,२८,२२४.००
१६	२२५२२	कार्यक्रम खर्च	७,७५,०००.००	५०,०००.००	०.००	५०,०००.००	५०,०००.००	०.००	५०,०००.००	७,२५,०००.००
१७	२२६११	अनुगमन, मूल्यांकन खर्च	५,००,०००.००	४४,०००.००	०.००	४४,०००.००	४४,०००.००	०.००	४४,०००.००	४,५६,०००.००
१८	२२६१२	भ्रमण खर्च	१०,१४,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१०,१४,०००.००
१९	२२७११	विविध खर्च	१,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००.००
२०	२५३११	शैक्षिक संस्थाहरूलाई सहायता	४,७६,४९०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४,७६,४९०.००
२१	२७२११	छात्रवृत्ति	२०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२०,००,०००.००
२२	२८१४२	घरभाडा	७,५०,०००.००	२,०३,४००.००	०.००	२,०३,४००.००	२,०३,४००.००	०.००	२,०३,४००.००	५,४६,६००.००
२३	२८१४३	सवारी साधन तथा मेशिनर औजार भाडा	२,००,०००.००	५७,५००.००	०.००	५७,५००.००	५७,५००.००	०.००	५७,५००.००	१,४२,५००.००
२४	३११५९	अन्य सार्वजनिक निर्माण	१,३३,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,३३,००,०००.००
कुल जम्मा			३९,१०,८५,०००.००	५,२१,६५,५९३.४२	०.००	५,२१,६५,५९३.४२	५,२१,६५,५९३.४२	२,१०,०००.००	५,११,५५,५९३.४२	३४,६९,२९,४०६.५८

नोट : विस्तृत विवरण गाउँपालिकाको वेभ साइट www.kalikamunrasuwa.gov.np मा गएर हेर्न सकिनेछ ।

ख. आ.व. २०७९।०८० को क्षेत्रगत विनियोजन अनुसारको प्रगती विवरण

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ५०



आ.व. २०७९/०८० कार्यपालिका असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९

धैयुड, रसुवा
जागमती प्रदेश, नेपाल
२०७३



कालिका गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, रसुवा
कार्यालयको कोड : ८०३२५०२३०

क्षेत्रगत बजेट तथा खर्च

आ.व. २०७९/८० महिना : सबै अवधि : २०७९/०४/०१-२०७९/०६/३१

सि.न.	क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)	मौज्दात
१	आर्थिक विकास	१,८५,५०,०००.००	१०,८३,३२३.००	५.८४	१,७४,६६,६७७.००
१	कृषि	७५,५०,०००.००	२,९६,२१८.००	३.९२	७२,४३,८८२.००
२	उद्योग	३३,५०,०००.००	१,९७,४१२.००	५.८९	३१,५२,५८८.००
३	पर्यटन	१५,००,०००.००	०.००	०	१५,००,०००.००
४	जलश्रोत तथा सिंचाई	७,००,०००.००	०.००	०	७,००,०००.००
५	पशुपन्ती विकास	४४,५०,०००.००	५,८९,७९३.००	१३.७५	३८,६०,२०६.००
६	भूमि व्यवस्था	१०,००,०००.००	०.००	०	१०,००,०००.००
२	सामाजिक विकास	२७,६२,२४,३०९.००	३,१०,६१,१००.३६	११.६३	१४,५१,६२,४०८.६४
१	शिक्षा	१२,१७,१९,३०९.००	२,५७,८९,६७४.००	२१.९९	१,५१,२९,६३५.००
२	स्वास्थ्य	३,५७,००,०००.००	४७,४७,२८४.३६	१२.३	३,०९,५२,७१५.६४
३	खानेपानी तथा सरसफाई	३३,१५,०००.००	०.००	०	३३,१५,०००.००
४	भाषा तथा संस्कृति	६,५०,०००.००	०.००	०	६,५०,०००.००
५	लैंगिक समानता तथा सामाजिक समावेशीकरण	५३,००,०००.००	५,२४,९४२.००	९.१	४७,७५,०४८.००
६	युवा तथा खेलकुद	२२,६०,०००.००	०.००	०	२२,६०,०००.००
७	सामाजिक सुरक्षा तथा संरक्षण	७२,००,०००.००	०.००	०	७२,००,०००.००
३	पूर्वाधार विकास	१२,३०,१०,०००.००	१०,७८,७६५.४६	८.३८	११,४०,११,३४४.४४
१	वातावरण तथा पूर्वाधार	१,८५,००,०००.००	१,१५,०९३.७५	४.८४	१,७९,८५,१०६.२५
२	भवन, आवास तथा सहरी विकास	८,९२,२४,०००.००	८,६३,६७१.७१	१०.०५	७,३०,६०,३२८.२१
३	उज्जी	२८,००,०००.००	०.००	०	२८,००,०००.००
४	संचार तथा सूचना प्रविधि	३,६६,०००.००	०.००	०	३,६६,०००.००
५	सम्पदा पूर्वाधार	१,९४,००,०००.००	०.००	०	१,९४,००,०००.००
६	विज्ञान तथा प्रविधि	४,००,०००.००	०.००	०	४,००,०००.००
४	सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र	१,०९,५०,०००.००	२,९०,८३०.००	२.६६	१,०६,५९,१७०.००
१	वातावरण तथा जलवायु	१०,००,०००.००	४४,०००.००	४.४	९,५६,०००.००
२	कानून तथा न्याय	८,५०,०००.००	०.००	०	८,५०,०००.००
३	श्रम तथा रोजगारी	६२,००,०००.००	२,४६,८३०.००	३.९८	५९,५३,१८०.००
४	अनुगमन तथा मूल्यांकन	१,००,०००.००	०.००	०	१,००,०००.००
५	प्रशासकीय सुशासन	२८,००,०००.००	०.००	०	२८,००,०००.००
५	कार्यालय सञ्चालन तथा प्रशासनिक	७,०२,७०,६९१.००	१,०६,५०,७६४.६०	१५.१६	५,९६,११,११६.४०
१	कार्यालय सञ्चालन तथा प्रशासनिक	७,०२,७०,६९१.००	१,०६,५०,७६४.६०	१५.१६	५,९६,११,११६.४०
	कुल जम्मा	३९,९०,८५,०००.००	५,२१,६५,५९३.४२	१३.०७	३४,६९,११,४०६.४८

कालिका गाउँपालिका धैयुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ५१

आ.व. २०७९/०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९



२०७९/३

ग. आ.व. २०७९/०८० सम्मको वेरुजुको विवरण

गत वर्ष सम्मको बाँकी	समायोजन	यो वर्षको फर्छयौट	बाँकी वेरुजु	आ.व. २०७६/०७७ को कायम वेरुजु	यो वर्षको वेरुजु	कुल वेरुजु बाँकी
४,५६,९४,०००.००	०.००	६७,३२,०००.००	३,८९,६२,०००.००	१,७८,५२,०००.००	१,३६,२४,०००.००	७,०४,३८,०००.००

घ. आ.व. २०७८/०७९ को पेशकी जम्मा रु. २,१०,०००।००

ड. सामाजिक सुरक्षा भत्ता तर्फको प्रगती विवरण

क्रसं	विवरण	लाभग्राही सङ्ख्या	२०७८/७९ को असोज मसान्त सम्मको खर्च रु.	कैफियत
१	जेष्ठ नागरिक	४८०		
२	आर्थिक रूपले विपन्न			
३	अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति			
४	एकल महिला (विधवा)	१३०		
५	अपाङ्गता भएका	१६०		
६	बालबालिका	९२२		
७	आफ्नो हेरचाह आफै गर्न नसक्ने			
८	लोपोन्मुख जाति			
	कुल जम्मा	२०५२	१,२३,१९,३६६।००	

१,२३,१९,३६६।००

च. आ.व. २०७८/०७९ मा रकम फिर्ता तथा बैंक मौज्दातको विवरण

क्र.सं.	अनुदान तथा निकासा फिर्ता	रकम रु	कैफियत
क.	फिर्ता		
१	संघीय सरकार अनुदान फिर्ता पूँजीगत	२०८३३२६।२६	
२	प्रदेश सरकार अनुदान फिर्ता पूँजीगत	१३३४३१४४।३५	
३	संघीय सरकार निकासा फिर्ता चालु	१४७७९।४९८।९२	
४	प्रदेश सरकार निकासा फिर्ता चालु	३४६२४२।४०	
	कुल जम्मा	३,०५,५२,२१२।०३	
ख.	मौज्दात		
१	नगद मौज्दात	०	
२	संचित कोषमा बैंक मौज्दात	५०४९९२९०	
३	स्थानीय प्रकोप कोष खातामा बैंक मौज्दात	१६९९७९।४।८	
४	विभाज्य कोष खातामा बैंक मौज्दात	२४९९३।३६	
५	बाँडफाँडबाट प्राप्त राजश्व खातामा बैंक मौज्दात	३४७३७०।८	
६	विविध कोष खातामा बैंक मौज्दात	१८०९८।३१	

कालिका गाउँपालिका धैवुड रसुवा

शितल वहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ५२

आ.व. २०७९।०८० को असोज मसान्त सम्मको स्वत प्रकाशन प्रतिवेदन २०७९



क्र.सं.	अनुदान तथा निकासा फिर्ता	रकम रु	कैफियत
७	धरोटी खातामा बैंक मौज्दात	२३९२८२९।४	
८	विविध खर्च खातामा बैंक मौज्दात	९०६।००	
९	चालु खर्च खातामा बैंक मौज्दात	१२६६३९।४९।५५	
१०	पूँजीगत खर्च खातामा बैंक मौज्दात	१६३९।२७।४।४६	
११	आन्तरिक राजश्व खातामा बैंक मौज्दात	१४३।२६।४।६५	
	कुल जम्मा	८,८७,६०,४३०।९९	

कालिका गाउँपालिका धैवुड रसुवा

शितल बहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

पेज नं. ५३